





अपर तामाकोशी हाइड्रोपावर लिमिटेड



कर्मचारी प्रशासन विनियमावली, २०६७



अपर तामाकोशी हाइड्रोपावर लिमिटेड
चैत्र, २०६७
केन्द्रीय कार्यालय, काठमाडौं)

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड

कर्मचारी प्रशासन विनियमावली, २०६७

विषय सूची

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ
२. परिभाषा
३. विनियमावलीको व्याख्या र कार्यान्वयन
४. विनियमावली संशोधन
५. अधिकार प्रत्यायोजन
६. प्रशासकीय आदेश दिने र बाधा अड्चन फुकाउने

परिच्छेद - २

कर्मचारीको नियुक्ति, सरुवा तथा बढुवा

७. कम्पनीको संगठन तालिका तथा पद विवरण
८. पदको वर्गिकरण तथा योग्यता
९. नियुक्ति सम्बन्धी व्यवस्था
१०. पदपूर्ति
११. पदपूर्ति उपसमितिको गठन
१२. उपसमितिको काम, कर्तव्य र अधिकार
१३. रिक्त पदहरूको पूर्ति
१४. प्रतियोगिताको किसिम र छनौट
१५. करारमा काम लगाउन सकिने
१६. विज्ञापन गर्नुपर्ने
१७. उम्मेदवारको अयोग्यता
१८. कर्मचारीको नियुक्ति
१९. निरोगिताको प्रमाण-पत्र पेस गर्नुपर्ने
२०. परीक्षणकाल
२१. सरुवा
२२. बरबुझारथ गर्नुपर्ने
२३. काज खटाउन सकिने
२४. भ्रमणमा जांदा भ्रमण आदेश लिनुपर्ने
२५. बढुवासम्बन्धी व्यवस्था

२६. बहुवा हुनका निम्ति आवश्यक न्यूनतम योग्यता
२७. बहुवाका लागि उम्मेदवार हुन नपाउने
२८. बहुवा हुनका लागि आवश्यक न्यूनतम सेवाअवधि
२९. बहुवासम्बन्धी कारवाही
३०. बहुवाको आधार
३१. कार्यक्षमताको मूल्याङ्कन
३२. उजुरी दिन सक्ने

परिच्छेद-३

काम गर्ने समय र बिदासम्बन्धी व्यवस्था

३३. कार्यालय समय
३४. हाजिरी
३५. नियमितता
३६. ओभर टाइम भत्ता
३७. कर्मचारीले पाउने बिदा
३८. बिदा बस्दा पूर्वस्वीकृति लिनुपर्ने
३९. बिदा दिने अधिकार
४०. बिदाको अभिलेख

परिच्छेद-४

तलब, भत्ता तथा सुविधा

४१. तलब तथा भत्ता
४२. प्रोत्साहन तथा कठिन कार्य भत्ता
४३. चाडपर्व खर्च
४४. कर्मचारी संचय कोष
४५. तलब वृद्धि
४६. निलम्बन भएमा पाउने तलब
४७. अनिवार्य अवकाश
४८. उपदान
४९. बोनस पाउने
५०. पोशाक भत्ता
५१. टेलिफोन सुविधा
५२. उपचार खर्च
५३. कल्याणकारी कोष
५४. कर्मचारी कल्याण समितिको गठन

५५. बीमा तथा दुर्घटनासम्बन्धी क्षतिपूर्ति
५६. क्षतिपूर्तिको भुक्तानी
५७. दुर्घटना बीमा
५८. जीवन बीमा

परिच्छेद- ५

आचरण तथा सजाय

५९. कर्मचारीले पालन गर्नुपर्ने आचरण
६०. सजायका प्रकार
६१. अनुशासन सम्बन्धी सामान्य कारवाही गर्ने कार्यविधि
६२. निलम्बन
६३. सेवाबाट अवकाश दिने
६४. सजाय गर्ने कार्यविधि
६५. सजाय दिने अधिकारी
६६. पुनरावेदन

परिच्छेद-६

विविध

६७. कार्य विवरण दिनुपर्ने
६८. तालिममा पठाउने
६९. निमित्त वा कायम मुकायम दिनुपर्ने
७०. राजीनामा दिई सेवाबाट अवकाश लिने
७१. सेवाबाट हटाउन सकिने
७२. व्यक्तिगत विवरण राखिने
७३. निरोगिताको प्रमाण(पत्र पेश गर्नुपर्ने)
७४. इच्छाइएको व्यक्ति वा हकवालाले पाउने
७५. गोपनीयता र सपथ
७६. अन्य संस्थाबाट खटिई आएका कर्मचारी सम्बन्धी व्यवस्था

विनियमावलीमा संशोधन

प्रथम संशोधन मिति २०६८ चैत्र ११ बैठक संख्या ९०

दोश्रो संशोधन मिति २०७० बैशाख १० बैठक संख्या ११३

अपर तामकोशी हाइड्रोपावर लिमिटेड

कर्मचारी प्रशासन विनियमावली, २०६७

अपर तामकोशी हाइड्रोपावर लिमिटेडको प्रबन्धपत्र तथा नियमावलीको अधीनमा रही कम्पनीको संचालक समितिले कर्मचारी प्रशासन सम्बन्धी देहायका विनियमहरू बनाएको छ ।

परिच्छेद - १

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ

- (१) यी विनियमहरूको नाम “कर्मचारी प्रशासन विनियमावली, २०६७” रहेको छ ।
- (२) यो विनियमावली संचालक समितिबाट स्वीकृत भएको मितिदेखि लागु हुनेछ ।
- (२) यो विनियमावली अपर तामकोशी हाइड्रोपावर लिमिटेड र सो अन्तर्गतका कार्यालयहरूमा समेत लागु हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियमावलीमा,

- (क) “ऐन” भन्नाले कम्पनी ऐन, २०६३ सम्भानुपर्छ ।
- (ख) “कम्पनी” भन्नाले कम्पनी ऐन, २०६३ बमोजिम स्थापित “अपर तामकोशी हाइड्रोपावर लिमिटेड” सम्भन्नुपर्छ ।
- (ग) “समिति” भन्नाले कम्पनीको संचालक समितिलाई सम्भानुपर्छ ।
- (घ) “कार्यकारी प्रमुख” भन्नाले कम्पनीको कार्यकारी प्रमुखको रूपमा काम गर्न संचालक समितिद्वारा नियुक्त प्रबन्ध सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा महा-प्रबन्धक सम्भन्नु पर्छ र सो शब्दले कम्पनीको कार्यकारी प्रमुखको रूपमा काम गर्ने गरी समितिले नियुक्त गरेको व्यक्तिलाई समेत जनाउँछ ।
- (ङ) “कार्यालय” भन्नाले कम्पनीको मुख्य कार्यालयलाई सम्भन्नुपर्छ र सो शब्दले कम्पनीले आफ्नो कार्य संचालनका लागि स्थापना गरेको आयोजना कार्यालय तथा शाखा कार्यालयलाई समेत जनाउँछ ।
- (च) “कर्मचारी” भन्नाले कम्पनीमा कार्य गर्ने गरी कम्पनीको कुनै पदमा स्थायी र अस्थायी वा कुनै निश्चित अवधि वा कामका लागि करार सेवामा नियुक्त भएको व्यक्ति सम्भन्नुपर्छ । सो शब्दले नेपाल विद्युत प्राधिकरणबाट वा अन्य संगठित संस्थामा आफ्नो पदाधिकार सम्बन्धित संस्थामा नै कायम राखी कम्पनीमा खटिई आएका कर्मचारी समेतलाई जनाउँछ ।

- (छ) “स्थायी पद” भन्नाले कम्पनीको सेवाको लागि निरन्तर रूपमा आवश्यक पर्ने भई संचालक समितिबाट कुनै म्याद वा अवधि नतोकिएको स्वीकृत पद सम्भन्नुपर्छ ।
- (ज) “करार सेवाको पद” भन्नाले आयोजना संचालनका निमित्त आयोजना अवधिभर वा कुनै निश्चित काम गर्न वा निश्चित समयका लागि सृजना गरिएको पद सम्भन्नुपर्छ ।
- (झ) “उपसमिति” भन्नाले विनियम ११ बमोजिमको कर्मचारी नियुक्ति तथा बढुवाका लागि सिफारिस गर्न गठित पदपूर्ति उपसमिति सम्भन्नुपर्छ ।
- (ञ) “परिवार” भन्नाले कर्मचारीको आफुसंग बस्ने पति वा पत्नी, आफैले पालन पोषण गर्नुपर्ने छोरा, अविवाहिता छोरी, आमा र बाबुलाई सम्भन्नुपर्छ र महिला कर्मचारीको हकमा निजको सासु, ससुरा, समेतलाई जनाउंछ ।
- (ट) “प्राधिकरण” भन्नाले नेपाल विद्युत प्राधिकरण सम्भन्नुपर्छ ।
- (ठ) “हकवाला” भन्नाले प्रचलित कानून बमोजिम सबैभन्दा नजिकको हकदार सम्भन्नुपर्छ ।
- (ड) “तलब” भन्नाले कर्मचारीले आफु नियुक्त भएको पद र तह अनुसार पाउने मासिक पारिश्रमिकलाई सम्भन्नुपर्छ र सो शब्दले तलब बृद्धि समेतलाई जनाउंछ ।

३. विनियमावलीको व्याख्या र कार्यान्वयन

- (१) यस विनियमावलीको अन्तिम व्याख्या गर्ने अधिकार समितिलाई हुनेछ र समितिले गरेको व्याख्या कम्पनीको सबै प्रशासकीय काम कारवाहीका लागि मार्गदर्शन हुनेछ ।
- (२) यस विनियमावलीको कार्यान्वयन गर्दा देहायका कुराहरूलाई निर्देशक सिद्धान्त (Guiding Principles) को रूपमा लिइनेछः-
- (क) कुनै पनि कर्मचारीलाई धर्म, जात, जाति, लिङ्ग, वैचारिक सिद्धान्त वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।
- (ख) कर्मचारी प्रशासन सम्बन्धी सबै काम कारवाहीहरू उच्च उत्पादकत्व र कर्मचारीको हितबाट निर्देशित हुनेछन् ।
- (ग) कम्पनीका योजना, कार्यक्रम, नीति तथा कर्मचारीका आवश्यकता, समस्या र सुझावका सम्बन्धमा व्यवस्थापन र कर्मचारीबीच प्रभावकारी सञ्चार (effective communication) व्यवस्था गर्न प्रोत्साहन गरिनेछ र यसका लागि देहायका कुनै वा सबै तरिका अपनाउन सकिनेछः-
१. नियमित रूपमा कर्मचारीको बैठक (Regular Staff Meeting) गर्ने ।
 २. सूचनापाटीमा सूचना तथा जानकारी (Information) टांस्ने ।
 ३. कम्पनीको वर्तमान गतिविधि तथा प्रशासनसम्बन्धी बुलेटिन प्रकाशित गर्ने ।
 ४. मनोरञ्जनात्मक क्रियाकलाप तथा अनौपचारिक भेला गर्ने ।

४. विनियमावली संशोधन

यस विनियमावलीलाई आवश्यकता अनुसार संशोधन वा थपघट गर्ने अधिकार समितिलाई हुनेछ ।

५. अधिकार प्रत्यायोजन

(१) समितिले यस विनियमावली बमोजिम आफूमा निहित अधिकार मध्ये केही वा सबै अधिकार आवश्यकता अनुसार कुनै उपसमिति वा कार्यकारी प्रमुखलाई प्रत्यायोजन गर्न सक्नेछ र कार्यकारी प्रमुखले पनि आफूलाई प्राप्त अधिकार मध्ये केही वा सबै अधिकारहरू आफू मातहतका अधिकृत कर्मचारीहरूलाई प्रत्यायोजन गर्न सक्नेछ ।

तर कर्मचारीलाई कारवाही गर्ने र उजुरी सुन्ने अधिकार प्रत्यायोजन गर्न पाइने छैन ।

(२) यो विनियमावलीमा भएका प्रावधान कार्यान्वयन गर्ने अधिकारी उल्लेख भएकोमा सोही अनुसार र उल्लेख नभएकोमा कार्यकारी प्रमुखले कार्यान्वयन गर्नेछ ।

६. प्रशासकीय आदेश दिने र बाधा अड्चन फुकाउने

(१) कम्पनीको दैनिक व्यवस्थापनका कार्यलाई प्रभावकारी र गतिशील तुल्याउन, समितिको निर्देशन एवं प्रत्यायोजित अधिकार भित्र रही उचित देखिएका आदेश, निर्देशन कार्यकारी प्रमुखले समय समयमा जारी गर्न सक्नेछ । यस्ता आदेश, निर्देशनको पालना गर्नु कर्मचारीको कर्तव्य हुनेछ ।

(२) यो विनियमावलीको प्रावधानलाई कार्यान्वयन गर्दा बाधा अड्चन आएमा विनियमावलीको मर्मको विपरित नहुने गरी कार्यकारी प्रमुखले त्यस्तो बाधा अड्चन फुकाउन सक्नेछ ।

(३) यो विनियमावली प्रयोग गर्दा कर्मचारीलाई मर्कापरेमा समिति समक्ष उजुरी गर्न सक्नेछ ।

परिच्छेद - २

कर्मचारीको नियुक्ति, सरुवा तथा बढुवा

७. कम्पनीको संगठन तालिका तथा पद विवरण

- (१) कम्पनीमा समितिले स्वीकृत गरेको संगठन संरचना र सो अनुसारको दरवन्दीका कर्मचारीहरू रहने छन् ।
- (२) कम्पनीमा रहने कर्मचारीको पदको किसिम, सेवा, समूह तथा उपसमूहको निर्धारण समितिले गर्नेछ ।
- (३) समितिले आवश्यकता अनुसार समय समयमा कम्पनीको संगठनात्मक संरचना तथा मौजुदा दरवन्दीको पुनरावलोकन गर्नेछ ।

८. पदको वर्गिकरण तथा योग्यता

कम्पनीमा रहने कर्मचारीहरूको पदको वर्गिकरण तथा सो पदको लागि आवश्यक न्यूनतम योग्यता अनुसूची-१ मा तोकिए बमोजिम हुनेछ ।

स्पष्टीकरण:- अधिकृत स्तरको पद भन्नाले छैठौं तह वा सोभन्दा माथिको पद सम्भन्नुपर्छ र सहायक स्तरको पद भन्नाले एक तहदेखि पाँचौं तह सम्मको पद सम्भन्नुपर्छ ।

९. नियुक्ति सम्बन्धी व्यवस्था

- (१) समितिले कम्पनीको कार्यकारी प्रमुखको रूपमा काम गर्न प्रबन्ध संचालक, प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक नियुक्ति गरी निजको पारिश्रमिक, सेवा सर्त तथा सुविधा समेत तोकिदिनेछ ।
- (२) कार्यकारी प्रमुख बाहेक अन्य कर्मचारीको नियुक्ति विनियम (१) बमोजिम गठन भएको उपसमितिको सिफारिसमा, अधिकृत स्तरको पदमा संचालक समितिको स्वीकृति लिई कार्यकारी प्रमुखले र सहायक स्तरको पदमा कार्यकारी प्रमुख वा निजले तोकिएको अधिकृतले नियुक्ति गर्नेछ ।

१०. पदपूर्ति

कम्पनीमा रिक्त रहेको कुनै पनि पद पदपूर्ति गर्दा यस विनियमावलीमा भएको व्यवस्था बमोजिम नयाँ नियुक्ति वा बढुवाद्वारा पूर्ति गरिने छ ।

११. पदपूर्ति उपसमितिको गठन

- (१) कम्पनीका रिक्त पदहरूमा नयाँ नियुक्ति तथा बढुवाद्वारा पूर्ति गर्न एक “पदपूर्ति उपसमिति” गठन गरिनेछ ।
- (२) उप-विनियम(१) बमोजिमको उपसमितिमा देहाय बमोजिमका सदस्यहरू रहनेछन् ।

- | | | |
|-----|--|---------|
| (क) | संचालक समितिले तोकेको एक जना संचालक | अध्यक्ष |
| (ख) | कार्यकारी प्रमुख | सदस्य |
| (ग) | उपसमितिको अध्यक्षले तोकेको सम्बन्धित विषयको विशेषज्ञ | सदस्य |
| (घ) | प्रशासन प्रमुख | सचिव |
- (३) उपसमितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
- (४) उपसमितिले आवश्यकता अनुसार अन्य कर्मचारी वा विशेषज्ञको सहयोग लिन वा उपसमितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
- (५) उपसमितिको बैठक सम्बन्धी कार्यविधि उपसमिति आफैले निर्धारण गर्नेछ ।

१२. उपसमितिको काम, कर्तव्य र अधिकार

उपसमितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछः

- (क) रिक्त पदहरू मध्ये खुल्ला प्रतियोगिता वा बहुवाद्वारा पूर्ति गरिने संख्या निर्धारण गर्ने ।
- (ख) निर्धारित संख्या अनुसार खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्नु पर्ने पदका लागि विज्ञापन गर्ने, लिखित वा प्रयोगात्मक परीक्षा लिने र अन्तर्वार्ता गर्ने तथा त्यसबाट छनौट भएका उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्ने ।
- (ग) पद अनुसार छनौट प्रक्रिया निर्धारण गर्ने, प्रश्नपत्र तथा पाठ्यक्रम तयार गर्ने, परीक्षा दस्तुर निर्धारण गर्ने, लिखित परीक्षा र अन्तर्वार्ताका लागि न्यूनतम र अधिकतम अंक तोक्ने, लिखित, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका लागि अख्तियारी प्रदान गरिएका परीक्षक तथा सदस्यहरूद्वारा दिइएको अंकको जोड ठीक भए नभएको निरूपण गर्ने ।
- (३) आयोजना वा कुनै निश्चित अवधिका लागि कर्मचारी छनौट गरिदिन व्यवस्थापनबाट अनुरोध भएमा त्यस्ता कर्मचारीको छनौट गरी नियुक्तिका लागि सिफारिस गर्ने ।
- (४) उपरोक्त कामहरू मध्ये केही कामहरू नियुक्ति तथा बहुवा सिफारिस उपसमितिले कुनै एजेन्सी वा कम्पनीबाट समेत गराउन सक्नेछ ।

१३. रिक्त पदहरूको पूर्ति

- (१) कम्पनीमा पहिलो पटक पदपूर्ति गर्दा प्राधिकरण वा अन्य संगठित संस्थाबाट खटि आउने कर्मचारीबाट पूर्ति भई बाँकी रहेका सबै पद खुल्ला प्रतियोगिताबाट आवश्यकता अनुसार पूर्ति गरिने छ र त्यसपछि रिक्त पदपूर्ति गर्दा यस विनियमावली बमोजिम खुल्ला प्रतियोगिता वा बहुवाद्वारा पूर्ति गरिने छ ।
- (२) कम्पनीमा कुनै पद रिक्त भएमा त्यस्तो पद खुल्लाबाट, आन्तरिक प्रतियोगिताबाट वा बहुवाबाट पूर्ति गरिने छ ।
- (३) कम्पनीमा कुनै पनि पदमा नियुक्त हुन अनुसूची-१ मा तोकिएको न्यूनतम योग्यता हुनु पर्नेछ ।

- (४) रिक्त पदहरु मध्ये बहुवा र खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदको प्रतिशत निर्धारण कम्पनीको आवश्यकता अनुसार उपसमितिले संचालक समितिको स्वीकृति लिई गर्नेछ ।

१४. प्रतियोगिताको किसिम र छनौट

- (१) कम्पनीले लिखित परीक्षा वा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मध्ये कुनै एक वा सबै तरिकाद्वारा कर्मचारी छनौट गर्न सक्नेछ ।
- (२) कुन पदको लागि कस्तो किसिमको परीक्षा वा प्रतियोगिता गराउने भन्ने सम्बन्धमा उपसमितिले निर्णय गर्नेछ ।
- (३) उम्मेदवारको छनौट गर्दा लिखित परीक्षा, प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा दिइने अंकको भार उपसमितिले तोके बमोजिम हुनेछ ।
तर त्यस्तो अंकको भार पूर्ति गरिने पदको विज्ञापन गर्नुपूर्व निर्धारण गरिसक्नुपर्नेछ ।
- (४) यस विनियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि पूर्ति गर्नुपर्ने पद संख्यामा तेब्वरभन्दा बढी दरखास्त परेमा योग्यता र अनुभवको आधारमा उचित संख्या निर्धारण (Short List) गरी परीक्षा लिने वा अन्तर्वार्ता लिने व्यवस्था गर्न सकिनेछ ।

१५. करारमा काम लगाउन सकिने

- (१) कम्पनीले संचालन, व्यवस्थापन वा निर्माण गर्ने कुनै आयोजनाको लागि वा आयोजनाको कुनै निश्चित काम वा अवधिका लागि कार्यकारी प्रमुखले आवश्यकता अनुसार तह ५ सम्मको कर्मचारी करारमा नियुक्ति गरी काम लगाउन सक्नेछ । तर तह ६ र सो भन्दा माथिको अधिकृतस्तरको कर्मचारी करारमा नियुक्ती गर्न संचालक समितिको स्वीकृति लिनु पर्नेछ ।
- (२) कम्पनीको कुनै खास कामका लागि वा कुनै निश्चित अवधिका लागि कर्मचारी नियुक्ति गरी काम गराउनुपर्ने भएमा त्यस्तो काम वा समयावधि तोकी करारमा नियुक्ति गरी काम लगाउन सकिनेछ ।
- (३) उप-विनियम (१) वा (२) बमोजिम नियुक्ति भएका कर्मचारीको मासिक पारिश्रमिक, भत्ता, सुविधा र सेवाका सर्तहरु त्यस्तो कर्मचारी नियुक्ति गर्दाको करारमा उल्लेख भए अनुसार हुनेछ ।
- (४) कम्पनीको कामका लागि कुनै विशेषज्ञ वा सल्लाहकारको सेवा लिन आवश्यक परेमा समितिको स्वीकृति लिई करारमा नियुक्त गर्न सकिनेछ । त्यसरी नियुक्त भएको विशेषज्ञ वा सल्लाहकारको पारिश्रमिक, सुविधा तथा सेवाका सर्त सोही करारमा तोकिए बमोजिम हुनेछन् ।
- (५) करार सेवामा नियुक्ति गर्दा सामान्यतया दुई वर्षभन्दा बढी अवधिका निमित्त नियुक्ति गरिने छैन र त्यस्तो करारमा नियुक्ति भएको कर्मचारीको थप सेवा लिनुपर्ने भएमा करार नवीकरण गर्न वा करारको म्याद थप गर्न सकिनेछ ।

- (६) करार सेवामा कर्मचारी नियुक्ति गर्दा यस विनियमावलीमा उल्लेख भए अनुसारको योग्यता तथा अन्य आवश्यक कुराहरु पुरा हुनु पर्नेछ ।
- (७) करार सेवामा नियुक्त भएका कर्मचारीको काम सन्तोषजनक नभएमा वा यस विनियमावलीको आचरण सम्बन्धी विनियमहरु उल्लंघन गरेमा निजलाई यस विनियमावली बमोजिम कारवाही हुनेछ ।

१६. विज्ञापन गर्नुपर्ने

- (१) कम्पनी तथा सो अन्तर्गतको आयोजनामा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्दा सामान्यतया राष्ट्रिय स्तरको पत्रिकामा कम्तीमा पन्ध्र दिनको अवधि तोकी विज्ञापन गर्नुपर्नेछ । तर कुनै विशेषज्ञ वा सल्लाहकारको सेवा लिन करारमा नियुक्ति गर्दा वार्ताद्वारा गर्न सकिने छ । त्यसको लागि विज्ञापन गर्नु अनिवार्य हुनेछैन ।
- (२) कम्पनीले विज्ञापन प्रकाशन गर्दा पूर्ति गर्नुपर्ने पद, संख्या, काम गर्नुपर्ने स्थान, पदको किसिम, आवश्यक न्यूनतम शैक्षिक योग्यता, गर्नुपर्ने कार्यको संक्षिप्त विवरण, परीक्षाको किसिम, उमेर, नागरिकता, दरखास्त दिने स्थान र अन्तिम मिति, परीक्षा दस्तुर आदि कुराहरु स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।

१७. उम्मेदवारको अयोग्यता

- (१) कम्पनीको कुनै पदमा देहायको व्यक्ति नियुक्ति हुन अयोग्य मानिनेछ ।
- (क) पाचौँ तह वा सोभन्दा मुनिको पदका लागि अठार वर्ष उमेर पूरा नभएको वा पैतालिस वर्ष नाघेको,
- (ख) छैठौँ तह वा सोभन्दा माथिको पदका लागि एक्काइस वर्ष उमेर पूरा नभएको वा पैतालिस वर्ष नाघेको,
- (ग) मानसिक सन्तुलन बिग्रेको,
- (घ) गैरनेपाली नागरिक,
- (ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी कैदको सजाय पाएको, र
- (च) प्रचलित कानूनबमोजिम संगठित संस्थाको सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको ।
- (२) उप-विनियम (१) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीको बहालवाला कर्मचारी वा करारमा काम गरिरहेका कर्मचारीको हकमा उमेरको माथिल्लो हद लाग्ने छैन ।
- (३) करारमा नियुक्त हुने विज्ञ कर्मचारी, सल्लाहकार वा विशेषज्ञको लागि उमेरको माथिल्लो हद लाग्ने छैन ।

१८. कर्मचारीको नियुक्ति

- (१) रिक्त पदमा नियुक्ति वा बहुवाका लागि उपसमितिबाट सिफारिस भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र दिइनेछ ।
- (२) नियुक्ति पत्र लिन आउनु भनी सूचना प्रकाशित भएको एक्काइस दिनभित्र पनि कुनै उम्मेदवारले नियुक्तिपत्र लिन नआएमा वा नियुक्ती पत्र लिई १५ दिन भित्र कार्यालयमा हाजिर हुन नआएमा त्यस्ता उम्मेदवारको नाम योग्यता क्रमबाट हटाइएको सूचना प्रकाशन गरी नीजको सट्टा प्रतिक्षा सुचीमा रहेको उम्मेदवारलाई योग्यता क्रम अनुसार नियुक्ति दिइने छ ।
- (३) नियुक्तिको लागि योग्यताक्रम सुची प्रकाशित गर्दा रिक्त पदको अनुपातमा यथासम्भव पन्ध्र प्रतिशत र कमिमा दुई जना जुन बढी हुन्छ उम्मेदवारको नाम योग्यताक्रमअनुसार प्रतिक्षा सुचीमा प्रकाशन गर्नु पर्छ । यस्तो प्रतिक्षा सुची प्रकाशित गरिएको मितिले एक वर्षसम्म मात्र कायम रहनेछ ।

१९. निरोगिताको प्रमाण-पत्र पेस गर्नुपर्ने

कम्पनीको स्थायी सेवामा सुरु नियुक्त हुने कर्मचारीले मान्यता प्राप्त चिकित्सकबाट निरोगिताको प्रमाण-पत्र लिई पेस गर्नुपर्नेछ ।

२०. परीक्षणकाल

- (१) कम्पनीको स्थायी पदमा पहिलो पटक नियुक्ति गर्दा सबै तहमा एक वर्षसम्म परीक्षणकालमा राखिनेछ । परीक्षणकालको अवधिको गणना हाजिर भएको मितिदेखि गरिनेछ ।
- (२) परीक्षणकालमा रहेका कुनै कर्मचारीको सेवा सन्तोषजनक नभएमा त्यस्तो कर्मचारीलाई कुनै पनि बखत कम्पनीको सेवाबाट हटाउन सकिनेछ, र त्यसरी हटाउन यस विनियमावली बमोजिम कुनै कार्यविधि पूरा गर्नु आवश्यक पर्ने छैन ।
- (३) परीक्षणकाल समाप्त भएपछि त्यस्तो कर्मचारीलाई कार्यसम्पादनको आधारमा स्थायी पदमा नियुक्त गरिएको सूचना दिइनेछ, र त्यसपछि परीक्षणकालको अवधिसमेत स्थायी सेवा अवधिमा गणना गरिनेछ ।

२१. सरुवा

- (१) कम्पनीको कुनै कर्मचारीलाई एक शाखाबाट अर्को शाखामा वा एक कार्यालयरआयोजनाबाट अर्को कार्यालयरआयोजनामा सरुवा गर्ने अधिकार कार्यकारी प्रमुख वा निजले अधिकार प्रत्यायोजन गरेको अधिकृतमा रहनेछ ।
- (२) उप-विनियम (१) बमोजिम कर्मचारीलाई सरुवा गर्दा त्यस्तो कर्मचारीको हाजिरी, विदा तथा तलबको विवरणसहित **अनुसूची-२** बमोजिमको ढांचामा रमाना-पत्र दिई सरुवा भएको कार्यालयमा हाजिर हुन पठाउनु पर्नेछ ।

२२. बरबुभारथ गर्नुपर्ने

- (१) कुनै पनि कर्मचारी आफू कार्यरत रहेको पद वा ठाउँबाट अन्य पद वा ठाउँमा सरुवा वा बढुवा भै जाने भएमा त्यस्तो कर्मचारीले आफ्नो ठाउँमा सरुवा भै आएको कर्मचारी हाजिर भएको भए निजलाई र निज हाजिर नभएको भए आफूमुनिको कर्मचारी वा आफ्नो सुपरिवेक्षकले तोकिएको कर्मचारीलाई आफू जिम्मा रहेको नगदी जिन्सी बुझाएर मात्र रमाना लिनु पर्नेछ ।
- (२) उप-विनियम (१) बमोजिम बरबुभारथ गरेपछि **अनुसूची-६** बमोजिमको प्रमाण समेत लिनुपर्नेछ ।

२३. काज खटाउन सकिने

कार्यकारी प्रमुख वा निजले तोकेको अधिकृत कर्मचारीले कर्मचारीलाई आवश्यकता अनुसार काजमा खटाउन सक्नेछ, र त्यसरी काजमा खटिएको कर्मचारीले कम्पनीको नियम बमोजिम दैनिक भ्रमण भत्ता समेत पाउने छ ।

२४. भ्रमणमा जाँदा भ्रमण आदेश लिनुपर्ने

- (१) कुनै पनि कर्मचारीले कम्पनीको कामको सिलसिलामा भ्रमण वा काजमा जानुपरेमा त्यसरी भ्रमण वा काजमा पठाउने कर्मचारीबाट भ्रमण आदेश लिएर मात्र भ्रमण जानुपर्नेछ, र भ्रमणमा पठाउने कर्मचारीले पनि भ्रमण आदेश दिनुपर्नेछ ।
- (२) उप-विनियम (१) बमोजिम भ्रमणआदेश दिँदा भ्रमणमा जाने स्थान, गर्नुपर्ने कामको छोटकरी विवरण, पेस्की रकम आदि सबै खुलाई **अनुसूची-७** बमोजिमको भ्रमण आदेश दिनुपर्नेछ ।

२५. बढुवासम्बन्धी व्यवस्था

- (१) कर्मचारीलाई आन्तरिक बढुवा गर्दा विनियम-३० बमोजिम कार्यक्षमताको आधारमा मूल्याङ्कन गरी कार्यक्षमता वापत प्राप्त गरेको अंकको आधारमा बढुवा गरिनेछ ।
- (२) आन्तरिक प्रतियोगितात्मक परीक्षा लिई बढुवा गर्दा कर्मचारीले लिखित परीक्षा र अन्तर्वार्तामा प्राप्त गरेको अंक जोडी सोको आधारमा बढुवा गरिनेछ ।
- (३) कार्यक्षमता वा आन्तरिक प्रतियोगितात्मक परीक्षामा समान अंक प्राप्त गर्ने कर्मचारीको हकमा बढुवाको क्रम जेष्ठताको आधारमा गरिनेछ ।
- (४) उप-विनियम (३) बमोजिम कर्मचारीको जेष्ठता निर्धारण गर्दा हाल बहाल रहेको पदमा नियुक्ति भएको मितिका आधारमा गरिनेछ, र एकै दिन नियुक्त भएका व्यक्तिको हकमा बहाल रहेको पदमा नियुक्ति हुँदाको क्रमको आधारमा गरिनेछ ।

२६. बहुवा हुनका निम्ति आवश्यक न्यूनतम योग्यता

आन्तरिक प्रतियोगिताको लागि र कार्यक्षमताका आधारमा बहुवा हुन उम्मेदवारको शैक्षिक योग्यता अनुसूची-१ बमोजिम हुनुपर्नेछ ।

२७. बहुवाका लागि उम्मेदवार हुन नपाउने

देहायको कुनै अवस्थामा देहायको अवधिभर कुनै पनि कर्मचारी बहुवाको लागि उम्मेदवार हुन पाउने छैन:-

- (क) निलम्बन भएकोमा त्यस्तो निलम्बन अवधिभर,
- (ख) बहुवा रोक्का भएकोमा त्यस्तो रोक्का भएको अवधिभर,
- (ग) तलब बृद्धि (ग्रेड) रोक्का वा बहुवा भएकोमा सो तलब बृद्धि रोक्का वा बहुवा गर्ने निर्णय भएको मितिबाट एक वर्ष सम्म ।
- (घ) तोकिएको अवधिभित्र बहुवाको लागि आवश्यक फर्म नभरेमा ।

२८. बहुवा हुनका लागि आवश्यक न्यूनतम सेवाअवधि

बहुवा हुन कर्मचारी बहुवा हुने पद भन्दा एक तह मुनिको सम्बन्धित सेवा/समूह उपसमूहको पदमा कम्तीमा तीन वर्ष स्थायी सेवा अवधी पुरा गरेको हुनु पर्नेछ ।

२९. बहुवासम्बन्धी कारवाही

- (१) कम्पनीमा खाली भएको पद बहुवाद्वारा पूर्ति गर्दा सम्बन्धित उम्मेदवारको जानकारीका लागि सूचना प्रकाशित गर्नुपर्नेछ ।
- (२) उप-विनियम(१) बमोजिम सूचना प्रकाशित भएपछि बहुवा हुन योग्यता पुगेको कर्मचारीले आफ्नो शैक्षिक योग्यता तथा सेवासम्बन्धी विवरणसमेत खोली उपसमिति समक्ष निवेदन दिनुपर्नेछ ।
- (३) उप-विनियम(२) बमोजिम निवेदन दिएका उम्मेदवारहरूको विनियम-३१ बमोजिम कार्यक्षमताको मूल्याङ्कन गरी सो को आधारमा बहुवा हुने उम्मेदवारको नाम प्रकाशित गर्नुपर्नेछ ।
- (४) कार्यसम्पादन मूल्याङ्कनको अंक गणना गर्दा बेतलवी बिदा बसेको अवधिको अंक पाउने छैन ।

३०. बहुवाको आधार

कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा देहायबमोजिमको अंक दिइनेछ:-

- (क) कार्यसम्पादनबापत अधिकतम ६० अंक
- (ख) जेष्ठताबापत अधिकतम २० अंक र

(ग) शैक्षिक योग्यता बापत अधिकतम २० अंक ।

३१. कार्यक्षमताको मूल्याङ्कन

कर्मचारीको कार्यक्षमताको मूल्याङ्कन गर्दा देहायबमोजिम गरिनेछः-

(क) कार्यसम्पादनको मूल्याङ्कन

- (१) बढुवाको प्रयोजनको लागि जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्य सम्पादन मूल्यांकन फाराम आवश्यक हुनेछ ।
- (२) प्रत्येक आर्थिक वर्षमा सो आर्थिक वर्ष समाप्त भएको पन्ध्र दिनभित्र सम्बन्धित कर्मचारीले आफूले गरेका मुख्य-मुख्य कामहरुको विवरण आफ्नो सुपरिवेक्षक समक्ष पेश गर्नुपर्नेछ । सुपरिवेक्षकले प्राप्त कार्य विवरणको आधारमा सम्बन्धित कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गरी पन्ध्र दिनभित्र पुनरावलोकनकर्ता समक्ष पेश गर्नुपर्नेछ ।
- (३) सुपरिवेक्षक सम्बन्धित कर्मचारीभन्दा कम्तीमा एक तह माथिको र पुनरावलोकनकर्ता कम्तीमा दुई तह माथिको सम्बन्धित सेवा समूहको कर्मचारी हुनुपर्नेछ । सम्बन्धित सेवा, समूहको कर्मचारी कार्यरत नभएमा अन्य जेष्ठ कर्मचारीबाट मूल्यांकन गराउनु पर्नेछ ।
तर कार्यकारी प्रमुखभन्दा लगत्तै मुनिको कर्मचारीको सुपरिवेक्षण तथा पुनरावलोकन कार्यकारी प्रमुखले गर्नेछ ।
- (४) पुनरावलोकनकर्ताले पनि आफू कहां पेस भएको कार्यसम्पादनमा पुनरावलोकन गरी सात दिनभित्र सहायक स्तरका कर्मचारीहरुको हकमा प्रशासकीय अधिकृत समक्ष र अधिकृत स्तरका कर्मचारीको हकमा सोही म्यादभित्र कार्यकारी प्रमुखसमक्ष पेस गर्नुपर्नेछ ।
- (५) मूल्याङ्कन गर्ने पदाधिकारी समय समयमा संचालक समितिबाट तोकिए बमोजिम हुनेछन् ।
- (६) कार्यसम्पादन बापत कर्मचारीले अधिकतम ६० (साठी) अंक प्राप्त गर्न सक्नेछ, र कर्मचारीले सम्पादन गरेको कार्यमूल्याङ्कन गर्ने प्रयोजनका लागि अनुसूची-३ को फाराम नं. १ देखि नं. २ सम्ममा तोकिए बमोजिम कार्यसम्पादन मूल्याङ्कन फाराम भर्नुपर्नेछ र त्यस्तो फाराम भर्दा अवलम्बन गर्नुपर्ने निर्देशिका समेत सोही फाराममा निर्दिष्ट गरिए बमोजिम हुनेछ ।
- (७) कुनै कर्मचारी एक आर्थिक वर्ष भित्र जतिसुकै अवधि हाजिर भई कार्य गरे पनि उक्त अवधिलाई सो आर्थिक वर्षको पुरा अवधि गणना गरी कार्य सम्पादन मूल्यांकन गरिनेछ ।
- (८) बेतलवी विदामा बसेको कर्मचारीको कार्यसम्पादन मूल्यांकनको अंक गणना गर्दा एक आर्थिक वर्षमा जति अवधि बेतलवी विदामा बसेको हो सो अवधिको लागि

निजले उक्त आर्थिक वर्षमा प्राप्त प्राप्ताड्डुवाट दामासाहीले कट्टा गरी अंक गणना गरिनेछ ।

- (९) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गोप्य हुनेछ र कार्यकारी प्रमुखले सबै कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अध्यावधिक गरी गोप्य राख्ने व्यवस्था गर्नुपर्नेछ ।

(ख) **जेष्ठता**

कर्मचारीलाई जेष्ठता कार्यअनुभवको आधारमा बहुवा प्रयोजनका लागि बढीमा २०(बीस) अंक दिइने छ । त्यसरी जेष्ठता बापत अंक दिंदा हाल बहाल रहेको तहमा काम गरेको प्रत्येक वर्षका लागि २(दुई) अंक र सोभन्दा मुनिको पदमा काम गरेको प्रत्येक वर्षका लागि ०.५ अंकका हिसाबले अंक दिइनेछ । तर एक तहमुनिको पदमा काम गरेको जेष्ठता बापत अंक दिंदा बढीमा ४(चार) अंकसम्ममात्र दिइनेछ ।

(ग) **शैक्षिक योग्यता**

- (१) शैक्षिक योग्यता बापत अंक प्रदान गर्दा सम्बन्धित तहको पदमा सेवा प्रवेश गर्दा आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सोभन्दा माथिको सम्बन्धित कुनै उपाधिको अंक देहायबमोजिम प्रदान गरिनेछ:-

शैक्षिक योग्यता	प्रथम श्रेणी	द्वितीय श्रेणी	तृतीय श्रेणी
(क) न्यूनतम शैक्षिक योग्यता बापत पाउने	१५	१४	१३
(ख) न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको सम्बन्धित उपाधि एक शैक्षिक योग्यताका लागि मात्र	५	४	३

- (२) विद्यावारिधिको लागि प्रथम श्रेणी बापतको र श्रेणी नखुलेको शैक्षिक योग्यता बापत द्वितीय श्रेणी सरहको अंक प्रदान गरिनेछ ।
- (३) कर्मचारीले शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ र सो पेस नगरेमा शैक्षिक योग्यता बापत अंक दिइने छैन ।

३२. उजुरी दिन सक्ने

- (१) कुनै कर्मचारीले यस विनियमावली बमोजिम भएको बहुवा सम्बन्धमा चित्त नबुझी उजुरी दिन चाहेमा बहुवाको सूचना प्रकाशन भएको १५ दिनभित्र सहायक स्तरको कर्मचारीले उपसमिति समक्ष र अधिकृत स्तरको कर्मचारीले संचालक समितिसमक्ष उजुरी दिन सक्नेछ ।
- (२) उप-विनियम(१) बमोजिम प्राप्त उजुरी उपर सम्बन्धित उपसमिति वा समितिले आवश्यक छानविन गरी आफूसमक्ष उजुरी प्राप्त भएको ३० दिन भित्र अन्तिम निर्णय दिनुपर्नेछ ।

परिच्छेद-३

काम गर्ने समय र बिदासम्बन्धी व्यवस्था

३३. कार्यालय समय

- (१) कम्पनीमा काम गर्ने समय माघ १६ देखि कार्तिक १५ गते सम्म नौ महिनाको अवधिमा प्रतिहप्ता ४० (चालिस) घण्टा र मङ्सिर देखि माघ सम्मको तीन महिना प्रतिहप्ता ३५ (पैंतिस) घण्टाको हुनेछ ।
- (२) काम गर्ने समय सामान्यतः माघ १६ देखि कार्तिक १५ गते सम्म विहान १०:०० बजेदेखि सांझ ५:०० बजेसम्म र कार्तिक १६ देखि माघ १५ गते सम्म विहान १०:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म हुनेछ । तर प्रत्येक शुक्रबार विहान १०:०० बजे देखि बेलुका ३:०० बजे सम्म मात्र कार्यालय समय हुनेछ ।
- (३) संचालक समितिले भौगोलिक अवस्था र आवश्यकता अनुसार काम गर्ने समय हेरफेर वा थपघट गर्न र कार्यकारी प्रमुखले कामको प्रकृति अनुसार कार्यालय समय वा कामको सिफ्ट तोकिएको कामको समय निर्धारण गर्नसक्नेछ ।

३४. हाजिरी

कम्पनीले निर्धारण गरे बमोजिम कर्मचारीले आफु कार्यालयमा आएको र गएको समय जनाई हाजिर गर्नुपर्नेछ र कार्यालय समयभित्र आफ्नो सुपरिवेक्षक वा आफ्नो बिदा स्वीकृत गर्ने अधिकृतको स्वीकृति विना कार्यालय छोडी जानुहुदैन ।

३५. नियमितता

- (१) कर्मचारी कार्यालय समयमा हाजिर भए नभएको वा कार्यालय समय भित्र कर्मचारी काममा उपस्थिति रहे नरहेको आकस्मिक जांच कार्यकारी प्रमुख वा निजले तोकेको अधिकृतले गर्न सक्नेछ ।
- (२) उप-विनियम(१) अनुसार आकस्मिक जांच गर्दा अनुपस्थित रहेको कर्मचारी संग स्पष्टिकरण लिइनेछ र स्पष्टिकरण सन्तोषजनक नभएमा त्यस्तो कर्मचारीलाई गयल गर्नुको साथै अन्य कारवाही समेत गर्न सकिनेछ ।

३६. ओभर टाईम भत्ता

- (१) कुनै कारणले कार्यालयको निर्धारित समयभन्दा बढी समय काम गर्नुपरेमा त्यसरी बढी समय काम गर्नुपरेको कारण, कामको किसिम, परिमाण तथा बढी समय काम गर्नुपर्ने अवधिसमेत तोकिएको कार्यकारी प्रमुख वा निजले तोकेको अधिकृतको स्वीकृति लिई सबै तहको कर्मचारीलाई ओभरटाईममा काम लगाउन सकिनेछ ।

- (२) उप-विनियम(१) बमोजिम ओभरटाईम काम गर्ने कर्मचारीले नियमित समयमा काम गरे बापत खाईपाई आएको मासिक तलबको एक सय पचास प्रतिशत (१५०%) का हिसाबले ओभरटाईम भत्ता पाउनेछ ।
- (३) उप-विनियम(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि शनिवार वा अन्य सार्वजनिक बिदाका दिन काम गर्ने कर्मचारीले सार्वजनिक बिदाको दिनमा काम गरेको समयको निमित्त खाईपाई आएको मासिक तलबको २०० प्रतिशत वरावरको रकम ओभरटाईम भत्ता वापत दिईनेछ ।

३७. कर्मचारीले पाउने बिदा

कर्मचारीले देहाय अनुसारका बिदा पाउने छन्:-

- (क) सार्वजनिक बिदा
- (ख) भैपरिआउने बिदा
- (ग) बिरामी बिदा
- (घ) घर बिदा
- (ङ) प्रसूति बिदा
- (च) किरिया बिदा
- (छ) बेतलवी बिदा
- १(ज) सट्टा बिदा
- (क) सार्वजनिक बिदा

२(१) कर्मचारीले प्रत्येक शनिवार सार्वजनिक बिदा पाउनेछन् । अन्य सार्वजनिक बिदाको हकमा २०(बीस) दिनमा नबढ्ने गरी कार्यकारी प्रमुखले आगामी वर्षको लागि चालु वर्षको चैत्र महिना भित्र तोकि दिन सक्नेछन् । साथै, नेपाल सरकारबाट आकस्मिक बिदा दिने निर्णय भएमा सो समेत पाउनेछन् ।

✕(२)

✕(३)

- (ख) भैपरि आउने बिदा

(१) कर्मचारीले एक वर्षमा १२ दिन भैपरि आउने बिदा पाउनेछ ।

¹ सञ्चालक समितिको मिति २०६८ चैत्र ११ को १० औं बैठकबाट थप भएको ।

² सञ्चालक समितिको मिति २०७० वैशाख १० को ११३ औं बैठकबाट संशोधन ।

✕ सञ्चालक समितिको मिति २०७० वैशाख १० को ११३ औं बैठकबाट खारेज गरिएको ।

✕ सञ्चालक समितिको मिति २०७० वैशाख १० को ११३ औं बैठकबाट खारेज गरिएको ।

- (२) यो बिदा बसेको कर्मचारीले पूरा तलब पाउनेछ ।
- (३) यस्तो बिदा आधा दिन पनि लिन सकिनेछ ।
- (४) यो बिदा कुनै अन्य बिदासंग मिलाई लिन सकिनेछ ।
- (५) यस्तो बिदा अर्को वर्षका लागि सञ्चित गर्न पाइने छैन र भैपरि आउने बिदा बापत कुनै रकम दिइने छैन ।
- (६) बेतलवी र अध्ययन विदामा बसेको कर्मचारीले भैपरी आउने बिदा पाउने छैन

(ग) विरामी बिदा

- (१) कर्मचारीले एक महिनाको एक दिनका दरले वर्षको बाह्र दिन विरामी बिदा पाउनेछ ।
- (२) विरामी बिदा बसेको कर्मचारीले पूरा तलब पाउनेछ ।
- (३) कर्मचारीले उपभोग नगरेको विरामी बिदा सञ्चित हुनेछ र त्यस्तो विरामी बिदा साठी दिनसम्म सञ्चित गर्न पाइनेछ ।
- (४) कुनै कर्मचारीको विरामी बिदा अड्चालीस दिनभन्दा बढी सञ्चित भई सम्बन्धित कर्मचारीले चाहेमा त्यस्तो विरामी बिदाको तलब सोही आर्थिक वर्षमा भुक्तानी दिइनेछ ।
- (५) सामान्यतः सात दिनसम्म विरामी बिदा कर्मचारीको निवेदनको आधारमा स्वीकृति गरिनेछ । सोभन्दा बढी अवधिका लागि विरामी बिदाको माग गर्नुपर्दा कर्मचारीले चिकित्सकको प्रमाण-पत्र पेस गर्नुपर्नेछ ।
- (६) कर्मचारी कुनै कारणबाट कम्पनीको सेवाबाट अलग भएमा सञ्चित विरामी बिदा बापत तत्काल खाईपाई आएको तलबको हिसाबले हुन आउने रकम पाउनेछ ।

(३) घर बिदा

- (१) कर्मचारीले एक वर्षमा अठार दिन घर बिदा पाउनेछ ।
- (२) घर बिदाको हिसाब गर्दा कर्मचारीले काम गरेको अवधिको बीस दिनको एक दिनका दरले कर्मचारी हाजिर रहेको दिन (सार्वजनिक बिदा र अन्य तलवी बिदासमेतको आधारमा गणना गरिनेछ ।
- (३) घर बिदा बसेको कर्मचारीले पूरा तलब पाउनेछ ।
- (४) घर बिदा बढीमा साठौं दिनसम्म सञ्चित गर्न सकिनेछ । कुनै कर्मचारीले पैतालीस दिनभन्दा बढी सञ्चित रहेको घर बिदाको सट्टा तलब लिन चाहेमा तत्काल खाईपाई आएको तलबको हिसावबाट त्यस्तो सञ्चित घर बिदाको सट्टा तलब लिन पाउनेछ ।

- (५) कुनै कारणबाट कर्मचारी कम्पनीको सेवाबाट अलग भएमा निजको संचित घर बिदाको रकम निजले खाईपाई आएको मासिक तलबको दरले हुन आउने जति रकम एकमुष्ट पाउनेछ ।

(ड) प्रसूति बिदा

- (१) कुनै महिला कर्मचारी सुत्केरी भएमा सुत्केरी हुनुअगाडि र पछाडि गरी साठी दिनसम्म प्रसूति बिदा पाउनेछ । यस्तो प्रसूति बिदा सेवाको तमाम अवधिभर दुई पटक मात्र पाउनेछ ।

तर प्रसूति बिदा लिइसकेका महिला कर्मचारीका दुई बच्चा जीवित नरही पुनः प्रसूति भएमा दुईवटासम्म बच्चा जीवित रहने गरी बच्चा जन्मदासम्म भने यस विनियम बमोजिम प्रसूति बिदा पाउन सक्नेछ ।

- (२) पुरुष कर्मचारीले आफ्नी पत्नी सुत्केरी भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी १५ दिन प्रसुती स्याहार बिदा पाउनेछ ।
- (३) प्रसूति बिदामा बस्ने महिला कर्मचारी तथा प्रसुती स्याहार बिदा बस्ने पुरुष कर्मचारीले पुरा तलब पाउनेछ ।
- (४) प्रसुति बिदा र प्रसुती स्याहार बिदा माग गर्ने कर्मचारीले प्रसुति सम्बन्धमा जांच गराएको अस्पतालको र सुत्केरी भएको सम्बन्धित अस्पताल वा नसिङ्गहोमको डिस्चार्ज समरी वा बर्थ सर्टिफिकेट वा जन्म दर्ता प्रमाण पत्र पेश गर्नु पर्नेछ ।

(च) किरिया बिदा

- ३(१) कम्पनीको कुनै कर्मचारी कुल धर्म अनुसार आफै आफै किरिया बस्नु परेमा वा त्यस्तो कर्मचारीको बुवा, आमा, पति, पत्नीको मृत्यू भएमा १५(पन्ध्र) दिन किरिया बिदा पाउनेछ ।
- (२) किरिया बिदा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।

(छ) बेतलवी बिदा

- (१) तीन वर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीले विशेष कारण वा परिस्थितिमा सेवाको तमाम अवधिभरमा वढीमा एक वर्ष सम्म बेतलवी बिदा पाउन सक्नेछ । घर बिदा संचित नभएको कर्मचारीले मात्र बेतलवी बिदा पाउने छ ।
- (२) बेतलवी बिदा बसेको कर्मचारीले तलब, भत्ता वा अन्य कुनै सुबिधा पाउने छैन ।
- (३) बेतलवी बिदा बसेको अवस्थामा कुनै पनि बिदा पाउने छैन ।
- (४) बेतलवी बिदा लिएको अवधि कर्मचारीको सेवा अवधिमा गणना गरिने छैन ।

³ सञ्चालक समितिको मिति २०७० बैशाख ०३ को ११२ औं बैठकबाट संशोधन ।

३८. विदा बस्दा पूर्वस्वीकृति लिनुपर्ने

- (१) भैपरि आउने विदा र विरामी विदाबाहेक अन्य विदा अग्रिम स्वीकृति नगराई बस्न पाईने छैन । विदा बस्ने कर्मचारीले यस विनियमावलीको **अनुसूची-४** बमोजिमको विदा फाराम भरी स्वीकृत गराउनुपर्नेछ । भैपरिआउने विदा बस्दा सम्भव भएसम्म सूचना गर्नु कर्मचारीको कर्तव्य हुनेछ ।
- (२) उप-विनियम(१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदा स्वीकृत गराउन नपाउदै अपरभट कुनै कारण परी विदा बसेकोमा पछि त्यस्तो विदा स्वीकृत भएमा यस विनियमको उल्लंघन गरेको मानिने छैन ।
- (३) विदा अधिकारको कुरा नभई सहूलियत मात्र भएकोले कम्पनीको कामलाई ध्यान दिई स्वीकृति लिएर मात्र विदा बस्नुपर्नेछ ।
- (४) विदा लिनुपरेको कारणसहितको सूचना नगरी वा विदा स्वीकृत नगराई लगातार तीस दिन वा सोभन्दा बढी गयल हुने कर्मचारीलाई कम्पनीको सेवाबाट हटाउन सकिनेछ ।

३९. विदा दिने अधिकार

विदा दिने अधिकार कार्यकारी प्रमुख वा निजले तोकेको अधिकृतलाई हुनेछ । कार्यकारी प्रमुखले तीन दिनसम्म समितको अध्यक्षलाई जानकारी दिई आफैँ विदा लिई बस्न सक्नेछ, र सोभन्दा बढी विदा बस्नुपरेमा संचालक समितिको अध्यक्षबाट स्वीकृति लिनुपर्नेछ ।

४०. विदाको अभिलेख

- (१) विदा स्विकृत गर्ने अधिकारीले सम्बन्धित कर्मचारीको विदाको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्नेछ ।
- (२) कर्मचारी प्रशासन सम्बन्धि काम गर्ने इकाई वा शाखाले सबै कर्मचारीको विदाको अभिलेख राख्नु पर्नेछ ।

परिच्छेद-४

तलब, भत्ता तथा सुविधा

४१. तलब तथा भत्ता

- (१) कर्मचारीले कम्पनीमा हाजिर भई काम गरेको मितिदेखि कम्पनीको तलबमान बमोजिम तलब र भत्ता पाउनेछ ।
- (२) कर्मचारीले पाउने तलब र भत्ता तथा अन्य आर्थिक सुविधा समितिले समय समयमा तोकिए बमोजिम हुनेछ ।
- (३) संचालक समितिले समय-समयमा कर्मचारीहरुको तलबमान, भत्ता र आर्थिक सुविधा पुनरावलोकन गर्नेछ र कम्पनीको आर्थिक क्षमता, अन्य सरकारी तथा गैह्र सरकारी संस्थामा भएको तलब बृद्धि र उपभोक्ता मूल्य सूचीलाई विचार गरी तलबमान, भत्ता र आर्थिक सुविधामा पुनरावलोकन गर्न सक्नेछ ।
- (४) कर्मचारीलाई आवश्यक परेमा कार्यकारी प्रमुखले चालू महिनाको तलब पेशकी दिन सक्नेछ । यस्तो सुविधा वर्षमा दुई पटक भन्दा बढी दिइने छैन ।
- (५) यस विनियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कम्पनीले प्राधिकरण वा अन्य शेयरधनी संगठित संस्थासंग कर्मचारी लिई काम लगाएकोमा त्यस्ता कर्मचारीले पाउने तलब, भत्ता र सुविधा तथा त्यसरी कर्मचारी पठाए वापत प्राधिकरण र संगठित संस्थालाई दिइने रकम संचालक समितिले निर्धारण गर्न र समय समयमा पुनरावलोकन समेत गर्न सक्नेछ ।

४२. प्रोत्साहन तथा कठिन कार्य भत्ता

कम्पनी तथा आयोजनामा कार्यरत कर्मचारीहरुलाई समितिले प्रोत्साहन स्वरुप आयोजना भत्ता र कठिन कार्य भत्ता दिन सक्नेछ ।

४३. चाडपर्व खर्च

- (१) कर्मचारीलाई निजले खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष कर्मचारीको निवेदन अनुसार प्रमुख चाडपर्वको पन्ध्र दिन अगाडि चाडपर्व खर्चको रुपमा दिइनेछ ।
- (२) यस्तो रकम एक आर्थिक वर्षमा एक पटक मात्र भुक्तानी दिइनेछ ।
- (३) कम्पनीको करार सेवामा नियुक्ति भएको कर्मचारीलाई पनि छ महिनाको सेवा अविधी पुरा गरेपछि चाडपर्व खर्च दिइने छ ।

४४. कर्मचारी संचय कोष

- (१) कम्पनीको स्थायी सेवामा नियुक्ति भएका प्रत्येक कर्मचारीको मासिक तलबको दस प्रतिशत(१०%) रकम संचय कोष बापत कट्टा गरिनेछ, र सोही बराबरको रकम कम्पनीको तर्फबाट थप गरी प्रत्येक कर्मचारीको नाउमा कर्मचारी संचय कोषमा जम्मा गरिनेछ । त्यस्तो संचय कोषको रकम जम्मा गर्नुअघि कर्मचारी संचय कोषसंग सम्झौता गरिनेछ । कर्मचारी संचय कोषसम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।
- (२) उप-विनियम(१) बमोजिम कर्मचारी संचय कोषले रकम लिन मञ्जुर नगरेमा वा अन्य कुनै कारणले कर्मचारी संचय कोषमा रकम जम्मा नगरिने भएमा प्रचलित कानून बमोजिम रकम जम्मा गर्ने व्यवस्था गरिनेछ ।

४५. तलब वृद्धि

- (१) कम्पनीको स्थायी सेवामा कार्यरत कर्मचारीले एक वर्ष सेवाअवधि पूरा गरे पछि सुरु तलब स्केल (Basic Salary) को आधारमा तोकिए बमोजिमको एउटा तलब वृद्धि(ग्रेड) पाउनेछ ।
- (२) यस्तो तलब वृद्धि(ग्रेड) रोक्का भएको अवस्थामा बाहेक प्रत्येक वर्ष दिइनेछ ।
- (३) तलबमान पुनरावलोकन गरी नयाँ तलबमान कायम गरेको कारणले वार्षिक तलब वृद्धि(ग्रेड) रकम परिवर्तन भएमा साविक खाईपाई आएको तलब वृद्धि(ग्रेड)को रकममा नयाँ तलब वृद्धि(ग्रेड) अनुसारको रकममात्र दिइने छ । पहिले खाईपाई आएको तलब वृद्धि(ग्रेड) रकममा असर पर्ने छैन ।

उदाहरण: कुनै कर्मचारीको पहिले तलब रु.४,०००/- र वार्षिक तलब वृद्धि (ग्रेड) ८०/- थियो र चार ग्रेड पाएको कर्मचारीले ४,३२०/- खाइरहेकोमा तलबमान परिवर्तन भई निजको तलबमान रु.५,०००/- तथा ग्रेड रकम रु.१००/-कायम भएमा अब तलब वृद्धिपछि निजको तलब रु.५,०००+३२०(साविक ग्रेड)+१००(नयाँ ग्रेड) रु.५,४२०/- हुनेछ ।

- (४) कम्पनीको प्रतिष्ठा र मर्यादाको अभिवृद्धि गर्न उत्कृष्ट कार्य गर्ने बढीमा १० जना कर्मचारीलाई कम्पनीको वार्षिक उत्सवको अवसरमा समितिको स्वीकृति बमोजिम प्रोत्साहित पुरस्कार प्रदान गर्न सकिने छ । कुनै कर्मचारीले कम्पनीलाई फाइदा पुग्ने गरि कार्य गरेमा कार्यकारी प्रमुखले तत्काल पुरस्कार स्वरुप प्रतिव्यक्ति रु.५०,०००/- सम्म नगद पुरस्कार वा ५ ग्रेड सम्म दिन सक्नेछ ।

४६. निलम्बन भएमा पाउने तलब

कम्पनीको कामको सिलसिलामा निलम्बन भएमा सो निलम्बनको अवधिभर खाइपाई आएको तलबको आधा मात्र पाउनेछ । तर लागेको अभियोग प्रमाणित नभई निजले सफाई पाएमा निलम्बन रहेको अवधिमा आधा तलब भत्ता पाएको भए सो कट्टा गरी बाँकी आधा तलब भत्ता र नपाएको भए पुरै तलब भत्ता पाउनेछ । अभियोग प्रमाणित भएमा निलम्बन भएको मिति देखिको बाँकी तलब भत्ता पाउने छैन ।

४७. अनिवार्य अवकाश

- (१) कर्मचारीको उमेर ५८ (अन्ठाउन्न) वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश दिइनेछ । तर करारमा नियुक्त हुने विज्ञ कर्मचारी वा सल्लाहकार वा विशेषज्ञको हकमा उमेरको हद लाग्ने छैन ।
- (२) कुनै स्थायी कर्मचारी मानसिक वा शारीरिक असक्षमताको कारणले आफूलाई सुम्पिएको काम गर्न वा जिम्मेवारी पूरा गर्न नसक्ने भएमा त्यस्तो कर्मचारीलाई कम्पनीले अवकाश दिन सक्नेछ ।
- (३) उप-विनियम(२) बमोजिम कुनै कर्मचारीलाई अवकाश दिइएमा निजको सेवा अवधि तीन वर्षभन्दा बढी भएको भए निजले पाउने अन्य सुविधाको अतिरिक्त छ महिना बराबरको खाईपाई आएको तलब रकम क्षतिपूर्ति स्वरुप दिइनेछ ।

४८. उपदान

कम्पनीको स्थायी सेवामा तीन वर्ष वा सोभन्दा बढी सेवा गरेका कर्मचारीले अन्ठाउन्न वर्ष उमेर पूरा गरी वा अन्य कारणले अवकाश पाएमा वा राजीनामा स्वीकृत गरई सेवाबाट अलग भएमा देहायबमोजिम उपदान पाउने छन् ।

- (क) तीन वर्षभन्दा बढी सात वर्षसम्म सेवा गरेका कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको लागि आधा (१/२) महिनाको खाईपाई आएको तलब अनुसार हुने रकम;
- (ख) सात वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले सेवा गरेको प्रत्येक वर्षको लागि एक महिनाको खाईपाई आएको तलब अनुसार हुन आउने रकम;
- (ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्षसम्म सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको १.५०(डेढ) महिनाको खाईपाई आएको तलब अनुसार हुने रकम;
- (घ) बीस वर्षभन्दा बढी सेवा गरेको कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त दुई महिनाको खाईपाई आएको तलब अनुसार हुने रकम;

४९. बोनस पाउने

- (१) कम्पनीको सेवामा कुनै आर्थिक वर्षमा छ महिनाभन्दा बढी काम गरेका कर्मचारीले प्रचलित कानून बमोजिम पाउने बोनस पाउनेछ ।
- (२) बोनस वितरण गर्दा सेवाबाट अलग भै सकेको कर्मचारीले पनि नियमानुसार बोनस पाउनेछ ।

५०. पोशाक भत्ता

कर्मचारीहरूलाई प्रत्येक वर्षमा एक पटक पाउने गरी समितिले समय समयमा तोकिए अनुसार पोशाक भत्ता दिइनेछ ।

- (१) कर्मचारीको स्तर, कामको प्रकृति हेरी रङ्ग र डिजाइन र पोशाकको स्तर कार्यकारी प्रमुखले तोकिकदिन सक्नेछ ।
- (२) पोशाक सुविधा पाउने कर्मचारीले आफु काम गर्ने कार्यालय समयमा अनिवार्य रूपमा तोकिएको पोशाक लगाउनु पर्नेछ ।

५१. टेलिफोन सुविधा

कम्पनीमा कार्यरत तह १० वा सो भन्दा माथिको कर्मचारीहरूलाई निज कार्यरत रहेको ठाउँको आवासमा एउटा टेलिफोन जडान गर्न लाग्ने धरौटी र अन्य खर्च तथा स्थानीय कलको विल अनुसार मासिक टेलिफोन महसुलको रकम सोधभर्ना दिइनेछ । त्यस्तै तह १० भन्दा मुनीको अधिकृतस्तरको कर्मचारीलाई कार्य प्रकृतिको आधारमा कार्यकारी प्रमुखले उपरोक्त अनुसारको टेलिफोन सुविधा दिन सक्नेछ ।

५२. उपचार खर्च

- (१) कम्पनीका कर्मचारी वा निजको परिवारको उपचारको लागि प्रत्येक आर्थिक वर्षमा एक महिनाको तलव बराबरको रकम उपचार खर्च वापत दिइनेछ तर परिक्षणकालमा रहेका कर्मचारीहरूको हकमा परिक्षणकाल समाप्त भएपछि मात्र परिक्षणकाल अवधिको समेत उपचार खर्च दिइनेछ ।
- (२) उप-विनियम(१) बमोजिमको उपचार खर्च लिन विल भर्पाइ अथवा खर्चको विवरण पेश गर्नुपर्ने छैन र यस्तो उपचार खर्च संचित हुने छैन ।

५३. कल्याणकारी कोष

- (१) कम्पनीले एउटा कल्याणकारी कोषको स्थापना गर्नेछ र त्यस्तो कोषमा देहाय बमोजिमका रकम जम्मा गरिनेछ:-
 - (क) कम्पनीले आफ्नो नाफा मध्येबाट प्रचलित कानून बमोजिम कल्याणकारी कोषका लागि छुट्याएको रकम;
 - (ख) कोषमा भएको रकमबाट लगानी गरी प्राप्त मुनाफा, प्रतिफल वा ब्याज;
 - (ग) अन्य कुनै श्रोतबाट प्राप्त रकम;
- (२) कल्याणकारी कोषको संचालन तथा व्यवस्थापनका लागि कर्मचारी कल्याण समिति गठन गरिनेछ र सो कोषको खाता संचालन सोही समितिका दुई जना सदस्यबाट गरिनेछ ।
- (३) कल्याणकारी कोषको रकम देहायका उद्देश्य प्राप्तिका लागि खर्च गरिनेछ:-
 - (क) कर्मचारी वा निजको परिवारको कुनै सदस्य अपभर्त विरामी परी वा दुर्घटनामा परेको कारण अपभर्त आर्थिक सहयोग गर्नुपर्ने अवस्था परेमा
 - (ख) कर्मचारी वा निजहरूका बालबच्चाका लागि शैक्षिक, सामाजिक, खेलकूद, मनोरञ्जनसम्बन्धी व्यवस्था गर्न

- (ग) असाधारण अवस्थामा परेका कर्मचारीलाई न्यूनतम ब्याज दरमा सापटी दिन
- (घ) प्राकृतिक प्रकोप वा दैवी दुर्घटनामा परेका कर्मचारीहरूलाई सहयोग गर्न खर्च गर्न
- (ङ) कर्मचारीको सामूहिक हित हुने अन्य काममा खर्च गर्न

५४. कर्मचारी कल्याण समितिको गठन

- (१) कर्मचारी कल्याण समितिमा कार्यकारी प्रमुखबाट मनोनीत तीन जना तथा कर्मचारीहरूबाट मनोनीत वा निर्वाचित तीन जना सदस्यहरू रहेको एक कर्मचारी कल्याण समिति गठन हुनेछ ।
- (२) कार्यकारी प्रमुखबाट मनोनीत सदस्य मध्येबाट कर्मचारी कल्याण समितिको अध्यक्ष तोक्नुपर्नेछ ।
- (३) कर्मचारी कल्याण समितिमा कुनै सदस्य पद खाली भएमा सो सदस्य पद पहिले जसरी पूर्ति भएको हो सोही अनुसार पूर्ति गरिनेछ र त्यसरी तत्काल पूर्ति हुन नसक्ने अवस्था भएमा कार्यकारी प्रमुखले मनोनयन गरी पदपूर्ति गर्न सक्नेछ ।
- (४) कर्मचारी कल्याण समितिका सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
- (५) कर्मचारी कल्याण समितिले आफ्नो काम कारवाहीलाई नियमित र व्यवस्थित गर्न छुट्टै कार्यविधि बनाउन सक्नेछ । त्यस्तो कार्यविधि समितिबाट स्वीकृत भए पछि लागु हुनेछ ।

५५. बीमा तथा दुर्घटनासम्बन्धी क्षतिपूर्ति

- (१) कम्पनीका सबै कर्मचारीहरूको सामूहिक व्यक्तिगत दुर्घटना बीमा गरिनेछ र त्यस्तो बीमाको प्रिमियम कम्पनीले तिर्नेछ ।
- (२) उप विनियम(१) बमोविम यस्तो बीमा गर्दा श्रम ऐनले तोकेको भन्दा कम नहुने गरी सञ्चालक समितिले तोके बमोजिम बीमा गरिनेछ ।
- (३) कम्पनीको कुनै पनि कर्मचारी कुनै दुर्घटनामा परी घाइते भएमा वा मृत्यु भएमा त्यसको सूचना तुरुन्त कम्पनीलाई दिनुपर्नेछ र कम्पनीले पनि बीमा अभिलेख सम्झौता अनुसार क्षतिपूर्ति माग गर्न तुरुन्त कारवाही चलाउने छ ।

५६. क्षतिपूर्तिको भुक्तानी

कर्मचारीको मृत्यु भएमा बीमा बापतको क्षतिपूर्ति रकम कर्मचारीले जसलाई इच्छाएको छ त्यसैलाई भुक्तानी दिइनेछ र त्यसरी इच्छाईएको नभएमा प्रचलित कानून बमोजिमको हकदारलाई दिइनेछ ।

५७. दुर्घटना बीमा

- (१) कुनै कर्मचारी कम्पनीको कामको सिलसिलामा घाइते भएमा त्यसको उपचार गर्न लागेको खर्च व्यहोर्ने गरी कर्मचारीको बीमा गरिनेछ र सो बीमा गरिएको रकम उपचार गर्न पर्याप्त नभएमा नपुग उपचार खर्च कम्पनीले व्यहोर्ने छ ।

- (२) उपचार गर्दा सामान्यतः अस्पताल भएको ठाँउमा अस्पतालमा र अस्पताल बस्नु नपर्ने अवस्थामा वा अस्पताल नभएको ठाँउमा दर्तावाला चिकित्सकबाट उपचार गराउनुपर्नेछ ।
- (३) कामको सिलसिलामा कर्मचारीको अंग भंग भएमा देहायबमोजिम क्षतिपूर्ति पाउनेछ ।
- | | | |
|-----|--|--------------------------|
| (क) | दुबै आंखा वा दुबै खुट्टा वा दुबै हात नभएमा | छत्तीस महिना बराबरको तलब |
| (ख) | एउटा आंखा नभएमा | चौध महिना बराबरको तलब |
| (ग) | दुबै पाखुरा नभएमा | अठार महिना बराबरको तलब |
| (घ) | दाहिने हातको बुढी औंलासहित सबै औंला नभएमा | सोह्र महिना बराबरको तलब |
| (ङ) | देब्रेहातको बुढी औंलासहित सबै औंला नभएमा | बाह्र महिना बराबरको तलब |
| (च) | कुनै हातको ३ औंला नभएमा | छ महिना बराबरको तलब |
| (छ) | कुनै हातको २ औंला नभएमा | तीन महिना बराबरको तलब |
| (ज) | एउटा खुट्टा नभएमा | अठार महिना बराबरको तलब |
| (झ) | एउटा कान नभएमा | आठ महिना बराबरको तलब |
| (ञ) | खुट्टाको बुढी औंला नभएमा | तीन महिना बराबरको तलब |
- (४) उप-विनियम (३) बमोजिमको क्षतिपूर्तिका लागि बीमा गरिएको भएमा बीमाबाट प्राप्त रकम नै क्षतिपूर्ति बापत दिइनेछ र त्यस्तो रकम उप-विनियम (३) बमोजिम तोकिएको रकमभन्दा कम भएमा नपुग रकम कम्पनीले व्यहोर्ने छ ।

५८. जीवन बीमा

- (१) कम्पनीले प्रत्येक स्थायी कर्मचारीको जीवन बीमा गरिदिनेछ ।
- (२) बीमा अवधिको समाप्ति पछि पाउने बीमा रकम (बीमित रकम) सहायक स्तरको निमित्त रु.तीन लाख र अधिकृत स्तरको निमित्त रु.पाँच लाख वा समय समयमा संचालक समितिले तोकिएका बमोजिम हुनेछ ।
- (३) उप-विनियम(२) बमोजिम गरिएको जीवन बीमाको प्रिमियम कर्मचारी पदमा बहाल रहेसम्म कम्पनीले तिरीदिनेछ ।
- (४) कर्मचारीको बीमा गर्दा सेवा अवधी २० वर्ष पुरा गरेपछि वा उमेर छड वर्ष पुरा भएपछि वा सेवामा बहाल रहँदै मृत्यु भएमा जुन पहिले हुन्छ जीवन बीमा बापतको रकम पाउने गरी बीमा गरिनेछ । तर कर्मचारीले बीमा अवधी पुरा नहुँदै सेवाबाट अलग भएमा वा अवकास लिएमा बाँकी अवधीको प्रिमियम आफैले तिरी बीमा नियमित गराउने वा बीमा सम्बन्धी नियम बमोजिम पाउने रकम लिन सक्नेछ ।

परिच्छेद- ५

आचरण तथा सजाय

५९. कर्मचारीले पालन गर्नुपर्ने आचरण

कर्मचारीले देहाय बमोजिमको आचरण पालन गर्नुपर्नेछः-

- (क) कम्पनीको काम संग सम्बन्ध रहेको व्यक्ती वा संस्थासंग दान, उपहार, चन्दा वा आर्थिक सहायता लिनु हुदैन ।
- (ख) आफूलाई दिइएको काम वा जिम्मेवारी दक्षता र इमान्दारीसाथ पूरा गर्ने ।
- (ग) कम्पनी र कम्पनी व्यवस्थापनको उच्च मर्यादा राखी काम गर्ने ।
- (घ) आफूलाई सुम्पिएका जिम्मेवारी अनुशासित एवं उत्तरदायी रुपमा पूरा गर्ने ।
- (ङ) कम्पनीको नियम, विनियम तथा नीतिलाई पूर्ण पालना गर्ने ।
- (च) आफूभन्दा माथिका सुपरिवेक्षक वा अधिकृत कर्मचारीले लाए अह्राएका कामहरु गर्ने तथा दिएका निर्देशनहरु पालना गर्ने ।
- (छ) कम्पनीको हित विपरीत हुने काम वा कम्पनीको प्रतिस्पर्धामा काम गरिरहेको संस्थामा काम नगर्ने ।
- (ज) श्रम ऐन, २०४८ को दफा ५१ (संशोधनसहित) बमोजिम खराब आचरण मानिने कुनै काम नगर्ने ।

६०. सजायका प्रकार

कर्मचारीले विनियम-५९ विपरीत कुनै काम गरेमा त्यस्तो कर्मचारीलाई देहाय बमोजिमको सजाय गर्न सकिनेछ ।

- (क) नसिहत वा चेतावनी दिने,
- (ख) वार्षिक तलब बृद्धि रोक्का गर्ने,
- (ग) बहुवा रोक्का गर्ने र
- (घ) सेवाबाट हटाउने वा बर्खास्त गर्ने ।

६१. अनुशासन सम्बन्धी सामान्य कारवाही गर्ने कार्यविधि

- (१) कुनै कर्मचारीले विनियम-५९ बमोजिम पालन गर्नुपर्ने आचरण पालन नगरेकोले अनुशासन सम्बन्धी विषयमा कारवाही गर्दा देहायबमोजिम गरिनेछ ।

- (क) सामान्य अनुशासन सम्बन्धी विषय भएमा र पहिलो पटक भएमा मौखिक चेतावनी दिने ।
- (ख) मौखिक चेतावनीको बेवास्ता गरेको वा बराबर अनुशासनसम्बन्धी आचरण उल्लंघन गरेमा लिखित चेतावनी वा नसिहत दिने ।
- (ग) लिखित चेतावनी वा नसिहत दिंदा पनि सोही काम पुनरावृत्ति गरेमा वा त्यस्तै अन्य काम गरेमा वार्षिक तलव बृद्धि रोक्का गर्ने वा बहुवा रोक्का गर्ने ।
- (घ) बराबर चेतावनी दिंदा पनि आचरण सुधार नगरेमा, काममा हेल्चेक्र्याइ गरी पटकपटक विनियम-५९ को विपरीत खराब आचरण गरेमा वा कम्पनीको नियम विपरीत काम गरेमा सेवाबाट अवकाश दिने ।
- (२) उप-विनियम(१)को खण्ड (ख), (ग) र (घ) बमोजिम कारवाही गर्दा निजलाई आफ्नो सफाइ प्रमाण पेश गर्ने उचित अवसर प्रदान गरिनेछ ।

६२. निलम्बन

- (१) देहायको अवस्थामा सजाय दिने अधिकारीले कर्मचारीलाई निलम्बन गरी कारवाही गर्न सक्नेछ । निलम्बन गरिएको आदेशको एक प्रति सम्बन्धित कर्मचारी दिनु पर्नेछ ।
- (क) निलम्बन नगरी काम गर्न दिंदा भुठा सबुत प्रमाण संकलन गर्न सकिने वा आफ्नो विरुद्धको सबुत प्रमाण लोप गर्न वा बिगार्न सक्ने संभावना देखिएमा ।
- (ख) निलम्बन नगरी कामगर्न दिंदा कम्पनीलाई हानी नोकसानी हुने सम्भावना देखिएमा ।
- (२) उप-विनियम(१) बमोजिम कुनै कर्मचारीलाई निलम्बन गर्दा साधारणतया नब्बे दिन भन्दा बढी निलम्बन गर्न हुदैन र सो अवधिभित्र कर्मचारीलाई लागेको अभियोगको कारवाही किनारा लगाउनु पर्नेछ । असामान्य अवस्था परी उक्त अवधि भित्र कारवाही किनारा लगाउन नसकिने भई निलम्बनको अवधि बढाउनु परेमा सहायक स्तरको कर्मचारी भए कार्यकारी प्रमुखको र अधिकृतस्तरको कर्मचारी भए समितिको पूर्व स्वीकृति लिई तीस दिन सम्म निलम्बनको अवधि बढाउन सकिनेछ ।
- (३) कम्पनीको कुनै कर्मचारी कुनै कारणबाट हिरासतमा रहेमा सो अवधिका लागि स्वतः निलम्बन हुनेछ ।

६३. सेवाबाट अवकाश दिने

कुनै कर्मचारीले भ्रष्टाचार गरेमा वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट प्रमाणित भएमा त्यस्तो कर्मचारीलाई कम्पनीको सेवामा भविष्यमा अयोग्य नठहरिने गरी हटाउन वा ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिनेछ । त्यसरी सेवाबाट बर्खास्त गरेकोमा कर्मचारीले यस विनियम बमोजिम उपदान पाउने छैन ।

६४. सजाय गर्ने कार्यविधि

- (१) विनियम-६० र ६३ बमोजिम कुनै कर्मचारीलाई नसिहत दिने बाहेक अन्य कुनै सजाय गर्नुपरेमा त्यसरी सजायको आदेश दिनुअघि सम्बन्धित कर्मचारीलाई सात दिनको म्याद दिई आफ्नो सफाइ पेस गर्ने उचित मौका दिनुपर्नेछ।
तर त्यसरी सात दिनको म्याद दिन उचित नहुने अवस्था भएमा चौबीस घण्टाको म्याद दिई स्पष्टीकरण माग गर्न सकिनेछ।
- (२) उप-विनियम(१) बमोजिम कर्मचारीले स्पष्टीकरण पेस गरेपछि त्यस्तो स्पष्टीकरण सन्तोषजनक नदेखिई सजाय नै गर्नुपर्ने देखिएमा निज कर्मचारीलाई लागेको अभियोग र गर्न लागिएको प्रस्तावित सजायसमेत उल्लेख गरी कम्तीमा तीन दिनको म्याद दिई अर्को स्पष्टीकरण माग गरिनेछ।
- (३) कर्मचारीले उप-विनियम(२) बमोजिम माग गरिएको स्पष्टीकरणमा उचित र पर्याप्त सफाइ पेस गर्न नसकेमा त्यस्तो कर्मचारीलाई सजाय दिने अधिकारीले सजायको आदेश दिन सक्नेछ।
- (४) यस विनियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि प्राधिकरण वा अन्य कुनै संगठित संस्थाबाट कम्पनीमा खटिई आएका कर्मचारीलाई विनियम ६० को खण्ड (क) बमोजिम बाहेक अन्य कुनै आचरण सम्बन्धी कारवाही गर्नु परेमा त्यस्तो कर्मचारीको सम्बन्धित संगठित संस्थामा सिफारिस साथ लेखी पठाउनु पर्नेछ र त्यसमा सोही संस्थाले आवश्यक कारवाही गर्नेछ।

६५. सजाय दिने अधिकारी

विनियम-६० बमोजिम नसिहत दिने, तलब बृद्धि रोक्का गर्ने वा बढुवा रोक्का गर्ने, सजाय दिने अधिकार सम्बन्धित सजाय पाउने कर्मचारीभन्दा कम्तीमा २ तह माथिको अधिकृत कर्मचारीलाई हुनेछ र सेवाबाट हटाउने वा बर्खास्त गर्ने सजाय सहायक स्तरको कर्मचारीको हकमा कार्यकारी प्रमुखलाई र अधिकृत स्तरको कर्मचारीको हकमा उपसमितिको सिफारिसमा संचालक समितिलाई हुनेछ।

६६. पुनरावेदन

- (१) विनियम-६१ को उप-विनियम(१)को खण्ड (ग) वा (घ) वा विनियम-६४ को उप-विनियम (३) बमोजिम दिइएको सजायको आदेशमा चित्त नबुझे कर्मचारीले त्यस्तो सूचना पाएको मितिले पन्ध्र दिनभित्र सहायक कर्मचारीको हकमा उपसमितिमा र अधिकृत कर्मचारीको हकमा संचालक समितिसमक्ष उजुरी दिन सकिनेछ।
- (२) उप-विनियम(१) बमोजिम उजुरी परेमा सो सम्बन्धमा उपसमिति वा संचालक समितिले आवश्यक जांचबुझ गरी त्यस्तो उजुरी परेको तीस दिनभित्र निर्णय गर्नुपर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ।

परिच्छेद-६

विविध

६७. कार्य विवरण दिनुपर्ने

- (१) कुनै पनि कर्मचारीलाई नयां नियुक्ति गर्दा वा बढुवा गर्दा नियुक्ति(पत्रसाथ निजले गर्नुपर्ने कार्य विवरण (Job Description) समेत दिनुपर्नेछ ।
- (२) कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गर्दा निजलाई तोकिएको कार्य विवरण अनुसार सम्पादन गरेको कामको आधारमा गरिनेछ ।
- (३) कर्मचारीले गर्नुपर्ने कार्यविवरण (Job Description) समय समयमा पुनरावलोकन गर्न सकिनेछ ।

६८. तालिममा पठाउने

कम्पनीले कुनै कर्मचारीलाई उपयुक्त र आवश्यक विषयमा तालिम हासिल गर्न र कार्यालयको अन्य कुनै कामको लागि स्वदेश वा विदेशमा पठाउन सक्नेछ ।

६९. निमित्त वा कायम मुकायम दिनुपर्ने

- (१) कुनै शाखा वा विभागको प्रमुख वा कार्यकारी प्रमुख विदा बसेमा वा अन्य कुनै कारणले पन्ध्र दिनसम्म अनुपस्थित हुने भएमा आफु विदा बसेको वा अनुपस्थित रहेको अवधिमा आफुले गरिआएको काम नरोकिने गरी आफुभन्दा मुनिको वरिष्ठ कर्मचारीलाई निमित्त दिनु पर्नेछ ।
- (२) कुनै शाखा प्रमुख वा विभागको प्रमुख विदा बसेको वा अन्य कुनै कारणले पन्ध्र दिनभन्दा बढी विदा बस्ने भएमा निज विदा बसेको वा अनुपस्थित रहेको अवधिमा निजले गरिआएको काम नरोकिने गरी एक तह मुनिको वरिष्ठ कर्मचारीलाई कार्यकारी प्रमुखले कायम मुकायम दिनुपर्नेछ । तर कार्यकारी प्रमुखको पदमा कायम मुकायम दिनुपरेमा संचालक समितिले दिनेछ ।

७०. राजीनामा दिई सेवाबाट अवकाश लिने

- (१) कुनै स्थायी कर्मचारीले कुनै कारणले राजीनामा दिई सेवाबाट अवकाश लिने भएमा त्यस्तो कर्मचारीले कम्तीमा एक महिना अगावै सूचना दिई सेवाबाट अवकाश लिन सकिनेछ ।
- (२) उप-विनियम(१) बमोजिम पूर्व सूचनाबिना कार्यरत पदबाट राजिनामा गरेमा त्यस्तो कर्मचारीबाट निजले खाईपाई आएको एक महिनाको तलब बराबरको रकम क्षतिपूर्तिबापत कम्पनीबाट पाउने जुनसुकै रकमबाट कटाई लिन सकिनेछ ।

- (३) करारमा नियुक्त भएका कर्मचारीले राजीनामा गरी सेवाबाट अवकाश लिंदा करारमा उल्लेख भए बमोजिम पूर्वसूचना गरेर मात्र राजीनामा दिई सेवाबाट अवकाश लिन सक्नेछ र त्यस्तो पूर्वसूचना गर्नुपर्ने अवधि नतोकिएकोमा अवकाश लिनुभन्दा पन्ध्र दिन अगावै सूचना गरी सेवाबाट अवकाश लिन सक्नेछ ।
- (४) उप-विनियम(३) बमोजिम पूर्वसूचना नगरी राजीनामा दिने कर्मचारीसंग त्यस्तो सूचना दिन पर्ने अवधिको तलब बराबरको रकम कम्पनीले हर्जाना स्वरुप असुल गर्न सक्नेछ ।

७१. सेवाबाट हटाउन सकिने

- (१) यस विनियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कर्मचारीलाई सेवाबाट हटाउन सकिनेछः-
- (क) कम्पनीको काम वा कम्पनीद्वारा संचालित आयोजनाहरु कटौती भई कर्मचारीको संख्या घटाउनुपरेमा,
- (ख) कर्मचारीहरुलाई पारिश्रमिक तथा सुविधा दिन कोषमा रकम नभएमा,
- (ग) कम्पनीमा कर्मचारीको संख्या घटाउनुपर्ने अन्य उचित तथा मनासिवमाफिकको कारण परेमा,
- (२) पछि कम्पनीले कर्मचारी थप गर्नुपर्ने भएमा उप-विनियम(१) बमोजिम हटाइएका कर्मचारीलाई प्राथमिकता दिइनेछ ।
- (३) उप-विनियम(१)बमोजिम हटाइएको कर्मचारीले यस विनियमावलीबमोजिम पाउने उपदान, लगायतका सुविधाहरु पाउने छन् र सोको अतिरिक्त क्षतिपूर्ति स्वरुप ३ महिनाको खाईपाई आएको तलब बराबरको रकम पाउनेछ ।

७२. व्यक्तिगत विवरण राखिने

- (१) कम्पनीमा कार्यरत कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, सजाय, पुरस्कार आदिको विवरण स्पष्ट देखिने गरी अभिलेख राख्नुपर्नेछ र त्यसरी अभिलेख अध्यावधिक बनाई राख्ने काम कम्पनीको प्रशासन शाखाले गर्नेछ ।
- (२) उप-विनियम(१) बमोजिम अभिलेख राख्दा सम्पूर्ण कर्मचारीहरुको **अनुसूची-५** बमोजिम वैयक्तिक विवरण फाराम भराई लिनुपर्नेछ र प्रत्येक वर्ष आश्विन मसान्तभित्र सो विवरण अध्यावधिक गर्नुपर्नेछ ।

७३. निरोगिताको प्रमाण-पत्र पेश गर्नुपर्ने

कम्पनीको स्थायी सेवामा सुरु नियुक्त हुने कर्मचारीले मान्यता प्राप्त चिकित्सकबाट निरोगिताको प्रमाण-पत्र लिई पेश गर्नुपर्नेछ ।

७४. इच्छाएको व्यक्ति वा हकवालाले पाउने

यस विनियमावली बमोजिम कर्मचारीले लिन पाउने रकम लिन नपाउंदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो रकम निजले इच्छाएको व्यक्तिले पाउनेछ र त्यसरी इच्छाएको नभएमा प्रचलित कानून बमोजिमको नजिकको हकवालाले पाउनेछ ।

७५. गोपनीयता र सपथ

- (१) कर्मचारीले आफ्नो कामको सिलसिलामा थाहा पाएका वा जानकारीमा आएका कुराहरु कर्तव्य पालनको सिलसिलामा आवश्यक भएमा बाहेक प्रकाशन गर्नु वा अरुलाई दिनु हुँदैन ।
- (२) कम्पनीको सेवामा प्रवेश गर्नु अगाडि सम्बन्धित कर्मचारीले संलग्न **अनुसूची-८** मा उल्लेख भए अनुसारको सपथ ग्रहण फाराम भर्नुपर्नेछ ।

७६. अन्य संस्थाबाट खटिई आएका कर्मचारी सम्बन्धी व्यवस्था

यस विनियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि प्राधिकरण वा अन्य कुनै संगठित संस्थाबाट कम्पनीमा कार्य गर्न खटिई आएका कर्मचारीको बढुवा, वृत्तिविकास, विदा संचिति र अवकास पछि पाउने सुविधा सम्बन्धी व्यवस्थाहरु सम्बन्धित संस्थाको नियमानुसार नै हुनेछ ।



अनुसूची-१
पदको वर्गीकरण र योग्यता
(विनियम ८ र २६ संग सम्बन्धित)

(क) प्रशासन सेवा:

तह	पद	समूह	आवश्यक न्यूनतम योग्यता
१	पियन/पाले/स्वीपर/माली	प्रशासन	५ कक्षा उत्तिर्ण
१	कुक	प्रशासन	५ कक्षा उत्तिर्ण गरी कुकको तालिम लिएको :
२	हेड पियन	प्रशासन	८ कक्षा उत्तीर्ण :
३	हेड गार्ड	प्रशासन	१० कक्षा उत्तीर्ण गरी सुरक्षा सम्बन्धि तालिम लिएको :
३	ल्कर्क	प्रशासन	प्रवेशिका परीक्षा उत्तीर्ण र कम्प्युटर सम्बन्धी ३ महिनाको तालिम प्राप्त :
३	ल्कर्क	लेखा	प्रवेशिका परीक्षा उत्तीर्ण र कम्प्युटर सम्बन्धी ३ महिनाको तालिम प्राप्त :
४	कार्यालय सहायक	प्रशासन	प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी ३ महिनाको तालिम प्राप्त :
४	सहायक लेखापाल/सहायक स्टोर किपर	लेखा	वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी ४ महिनाको तालिम प्राप्त :
४	सहायक कम्प्युटर अपरेटर	प्रशासन	प्रविणता प्रमाण(पत्र तह उत्तिर्ण र कम्प्युटर सम्बन्धी ३ महिनाको तालिम प्राप्त :
५	कम्प्युटर अपरेटर	प्रशासन	प्रविणता प्रमाण(पत्र तह वा सो सरह उत्तीर्ण भै कम्प्युटर संचालनमा डिप्लोमा प्राप्त :
५	वरिष्ठ सहायक	प्रशासन	प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरी कम्प्युटर सम्बन्धी ६ महिनाको तालिम प्राप्त :
५	लेखापाल/स्टोर किपर	लेखा	वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी ६ महिनाको तालिम प्राप्त :
६	सहायक लेखा अधिकृत	लेखा	वाणिज्यशास्त्रमा वा व्यापार प्रशासनमा स्नातक तह उत्तिर्ण :
६	सहायक प्रशासन अधिकृत	प्रशासन	स्नातक तह उत्तिर्ण गरेको :

तह	पद	समूह	आवश्यक न्यूनतम योग्यता
७	प्रशासन अधिकृत	प्रशासन	स्नातकोत्तर तह उत्तिर्ण गरेको :
७	लेखा अधिकृत	लेखा	वाणिज्यशास्त्रमा वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तिर्ण :
७	कानून अधिकृत	कानून	कानूनमा स्नातह तह उत्तिर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरमा घ वर्षको कार्यानुभव वा कानूनमा स्नातकोत्तर तह उत्तिर्ण :
८	वरिष्ठ लेखा अधिकृत	लेखा	व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा ४ वर्ष काम गरेको अनुभव वा चार्टर्ड एकाउण्टेण्ट उत्तिर्ण गरेको :
८	वरिष्ठ प्रशासन अधिकृत	प्रशासन	जनप्रशासन वा व्यवस्थापनमा मानवश्रोत (Human Resources) विषय लिई स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा ४ वर्षको कार्यानुभव :
९	उप निर्देशक	प्रशासन	जनप्रशासन वा व्यवस्थापनमा मानवश्रोत (Human Resources) विषय लिई स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा ६ वर्षको कार्यानुभव :
९	उप निर्देशक	लेखा	व्यवस्थापन वा वाणिज्यशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा ६ वर्ष काम गरेको अनुभव वा चार्टर्ड एकाउण्टेण्ट उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्षको कार्यानुभव :

(ख) प्राविधिक सेवा:

तह	पद	समूह	आवश्यक न्यूनतम योग्यता
१	जुनियर हेल्पर	इलेक्ट्रिकल/मेकानिकल/सिभिल	५ कक्षा उत्तिर्ण ।
२	हेल्पर	इलेक्ट्रिकल/मेकानिकल/सिभिल	८ कक्षा उत्तीर्ण र सम्बन्धित विषयमा ३ महिनाको तालिम प्राप्त ।
३	इलेक्ट्रिसियन	इलेक्ट्रिकल	१० कक्षा उत्तीर्ण र इलेक्ट्रिकल सम्बन्धी ३ महिनाको तालिम प्राप्त ।
३	जुनियर मिस्त्री	मेकानिकल	१० कक्षा उत्तीर्ण र मेकानिकल सम्बन्धी ३ महिनाको तालिम प्राप्त ।
३	जुनियर टेक्नीसियन	सिभिल	१० कक्षा उत्तीर्ण र सिभिल सम्बन्धी ३ महिनाको तालिम प्राप्त ।
३	टेलिफोन अपरेटर	इलेक्ट्रिकल	१० कक्षा उत्तीर्ण र इलेक्ट्रिकल सम्बन्धी ६ महिनाको तालिम प्राप्त ।
३	ड्राइभर	विविध	५ कक्षा उत्तिर्ण र हलुका सवारी चालक लाइसेन्स प्राप्त ।
४	फोरमेन	इलेक्ट्रिकल	इलेक्ट्रिकल विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण वा प्रवेशिका परीक्षा उत्तिर्ण गरी इलेक्ट्रिकल सम्बन्धी कम्तीमा ६ महिनाको तालिम प्राप्त ।
४	फोरमेन	मेकानिकल	मेकानिकल विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण वा प्रवेशिका परीक्षा उत्तिर्ण गरी मेकानिकल सम्बन्धी कम्तीमा ६ महिनाको तालिम प्राप्त ।
४	फोरमेन	सिभिल	सिभिल विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण वा प्रवेशिका परीक्षा उत्तिर्ण गरी सिभिल सम्बन्धी कम्तीमा ६ महिनाको तालिम प्राप्त ।
४	फोरमेन ड्राइभर	विविध	८ कक्षा उत्तिर्ण गरी सवारीको लाइसेन्स प्राप्त ।
५	सुपरभाइजर	इलेक्ट्रिकल/मेकानिकल	इलेक्ट्रिकल/मेकानिकल ईञ्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण ।
५	ओभरसियर/ड्राफ्टपर्सन	सिभिल/आर्किटेक्चरल	सिभिल/आर्किटेक्चरल ईञ्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण ।
५	ओभरसियर	सिभिल/सर्भे	सिभिल/सर्भे ईञ्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण ।
५	सिनियर हेभि इक्वूपमेन्ट अपरेटर	विविध	१० कक्षा उत्तिर्ण गरी भारी उपकरण संचालनको लाइसेन्स प्राप्त ।
६	सहायक सर्भे अधिकृत	सिभिल	सर्भे ईञ्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण वा आई.एससी उत्तिर्ण गरी जुनियर नापी तालिम तथा सिनियर नापी तथा सर्भेयर कोर्स उत्तिर्ण ।
६	सहायक कम्प्युटर ईञ्जिनियर	विविध	कम्प्युटर ईञ्जिनियरिङ विषयमा स्नातक तह उत्तिर्ण ।
७	ईञ्जिनियर	इलेक्ट्रिकल/मेकानिकल/सिभिल	सम्बन्धित ईञ्जिनियरिङ विषयमा स्नातक तह उत्तिर्ण ।

तह	पद	समूह	आवश्यक न्यूनतम योग्यता
७	ईञ्जिनियर	सिभिल/सर्भे	सर्भे ईञ्जिनियरिड विषयमा स्नातक तह उत्तिर्ण वा भुगोल विषयमा स्नातकोत्तर उत्तिर्ण गरी सिनियर सर्भेयर कोर्ष पुरा गरेको वा वि.एस.सी.(गणित) उत्तिर्ण गरी सिभियर सर्भेयर कोर्ष पुरा गरेको ।
७	कम्प्यूटर ईञ्जिनियर	विविध	कम्प्यूटर ईञ्जिनियरिड विषयमा स्नातक तह उत्तिर्ण ।
७	जियोलोजिष्ट	विविध	जियोलजि वा जियोफिजिक्स विषयमा स्नातकोत्तर तह उत्तिर्ण ।
८	वरिष्ठ ईञ्जिनियर	इलेक्ट्रिकल/मेकानिकल/सिभिल	सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी वा सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा ४ वर्षको कार्यानुभव ।
८	वरिष्ठ वातावरणविद	विविध	वातावरण वा पर्यावरण वा वन विज्ञान वा जीव विज्ञान वा प्राणी विज्ञान वा वनस्पति विज्ञानमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा ४ वर्षको कार्यानुभव ।
८	सिनियर जियोलोजिष्ट	विविध	जियोलजि वा जियोफिजिक्स विषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा ४ वर्षको कार्यानुभव ।
९	उपप्रबन्धक	इलेक्ट्रिकल/मेकानिकल/सिभिल/सर्भे	सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको ६ वर्षको कार्यानुभव ।
१०	प्रबन्धक	इलेक्ट्रिकल/मेकानिकल/सिभिल	सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा ८ वर्षको कार्यानुभव ।
११	प्रबन्ध संचालक/महाप्रबन्धक		कुनै प्राविधिक विषय वा व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा अधिकृत स्तरको पदमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव ।

अनुसूची (२)
(विनियम २१३(२) संग सम्बन्धित
रमाना-पत्र

अपर तामाकोशी हाईड्रोपावर लिमिटेड
काठमाडौं

पत्र संख्या:

मिति: र र ।

श्री

विषय : रमाना ।

..... पत्र संख्या च.नं. मिति । । को पत्रानुसार तपाईंलाई अन्तर्गत
..... मा सरुवा गरिएकोले मिति । । देखि लागू हुने गरी उक्त कार्यालयमा हाजिर हुन जान रमाना
दिइएको छ । तपाईंको यस कार्यालयमा रहंदाको विवरण निम्नानुसार छ :

विवरण:

ज्ञा विदाको विवरण:

- क) साल। महिनासम्म घर विदा दिन बांकी छ र यस आ.व.को घर विदा बापतको सुविधा
लिइसक्नुभएको छ ।
- ख) साल ..। महिनासम्म विरामी विदा दिन बांकी छ । दिन विदा पेस्की दिइएको छ र यस
आ.व.को विरामी विदा बापतको सुविधा लिइसक्नुभएको छ ।
- ग) चालु वर्षमा भैपरि आउने विदा दिन बांकी छ । बांकी छैन ।
- घ) साल महिनासम्म बेतलवी विदा दिन र अध्ययन विदा दिन लिइसक्नुभएको छ ।
- ङ) प्रसूति विदा पटक लिइसक्नुभएको छ ।

द्वा हाजिरी: यस महिनाको हाजिरी विवरण निम्नानुसार छ ।

..... गतेसम्म हाजिर दिन । विदा लिएको दिन

घा तलवी विवरण:

- क) मासिक तलव ... अक्षरेपी रु। प्रत्येक वर्षको महिना वार्षिक वृद्धि पाउने गरेको छ ।
- ख) ग्रेड
- ग) अन्य
- घ) यस महिनाको मिति सम्मको तलव लिनुभएको छ ।
- ङ) बापत पेस्की रु. बांकी छ ।

द्वा निजको जिम्मामा निम्नलिखित सामानहरु रहेका छन्:

- क)
ख)
ग)
घ)
ङ)
च)

छ) व्यक्तिगत विवरण र अनुभव:

(३) ओगाना:

(क) स्थायी ओगाना नागरिकताको प्रमाण(पत्र अनुसार जिल्ला नगरपालिकारगाउँ विकास समिति वडा नं.) ... ।

(ख) व्यक्तिगत विवरण अनुसार। जिल्ला र नगरपालिका र गाउँ विकास र वडा नं.)

(२) सेवा अवधिको किसिम:

(क) स्थायी सेवामा र परीक्षणकालमा सेवा प्रवेश मिति। ।

(ख) परीक्षणकालमा रहेको भए परीक्षणकाल सुरु मिति ..। र समाप्त हुने मिति। ।

(ग) करार सेवामा रहेको भए करार सेवाको जम्मा अवधिवर्ष ...महिना । करार सेवा सुरु मिति। ।

(घ) यस कार्यालयमा रहंदा मुख्यतया॥ सम्बन्धी काम गरेको ।

टा अन्य:

बोधार्थ

ज्ञा

रा

घा

ढा

छा

अनुसूची(घ)
(विनियम घज्ञ(क छ सं)ग सम्बन्धित
कार्यसम्पादन मूल्या)कन फाराम
(सहायकस्तरका कर्मचारीहरुको लागि)

(ज्ञ सम्बन्धित कर्मचारीले भने:

खण्ड (क कर्मचारीको विवरण):

कर्मचारीको नाम, थर:

कर्मचारी स)केत न):

पद:

तह:

सेवारसमुह

कार्यालय:

मूल्या)कन अवधि: २ण्ट र र देखि २ण्ट र र सम्म :

मूल्या)कन अवधिमा काम गरेको कार्यालय:

कार्य विवरण: कर्मचारीले आफूले प्रतिवेदन अवधिमा सम्पन्न गरेको कामहरु तथा पदको निमित्त तोकिएको कार्य विवरण अनुसार प्रमुख छ वडा कामहरु उल्लेख गर्ने र ती कामहरु सम्पन्न भएको नभएको स्थिति समेत उल्लेख गर्ने । तोकिएको कार्य विवरण अतिरिक्त कार्यसम्पादन गरेको भए सो समेत उल्लेख गर्ने ।

उक्त मूल्या)कन अवधिमा सम्पन्न गरेका कार्यहरु:

क.स).	कामहरु
ज्ञ	
२	
घ	
ङ	
छ	

कार्य विवरणका अतिरिक्त ९१हतचब वयद मभकअचषुतष्यलण गरेका कार्य:

क.स).	कामहरु
ज्ञ	
२	
घ	
ङ	
छ	

दर्ता न):

दर्ता मिति

.....
सम्बन्धित कर्मचारीको
हस्ताक्षर:

मिति:

(२ खण्ड (ख सुपरिवेक्षकको मूल्या)कनः(

पूर्णाङ्क : (घछ

गुणहरु	धेरै राम्रो ठ	राम्रो छ.छ	सामान्य ढ	सामान्य भन्दा कम र.छ
ज्ञा आफ्नो कामसंग सम्बन्धित विषयको १ान				
२। आफूलाई सुम्पिएको कामको बारेमा बुझ्न सक्ने क्षमता				
घ। सुम्पिएको काम सम्पन्न गरेको गुणस्तर				
ढ। काममा नियमितता				
छ। अनुशासन				

जम्मा प्राप्ताङ्कः(

अक्षरमाः

हस्ताक्षरः

सुपरिवेक्षकको नाम, थरः

पद र तहः

मितिः

कार्यालयः

(घ खण्ड (ग पुनरावलोकनकर्ताको मूल्या)ङ्कनः(

खण्ड (ख मा पेस हुन आएका अ)क वा पुनरावलोकनकर्ता आफ्नै जानकारीका आधारमा कार्यसम्पादन मूल्या)कन गरी अ)क दिनेछ ।

पूर्णाङ्क : (रछ

गुणहरु	धेरै राम्रो छ	राम्रो ढ	सामान्य घ	सामान्य भन्दा कम र
ज्ञा आफ्नो कामसंग सम्बन्धित विषयको १ान				
२। आफूलाई सुम्पिएको कामको बारेमा बुझ्न सक्ने क्षमता				
घ। सुम्पिएको काम सम्पन्न गरेको गुणस्तर				
ढ। काममा नियमितता				
छ। अनुशासन				

प्राप्ताङ्कः(

अक्षरमाः

पुनरावलोकनकर्ताको नाम थरः

पद र तहः

हस्ताक्षरः

कार्यालयः

मितिः

जम्मा पूर्णाङ्क : (टण

जम्मा प्राप्ताङ्कः

जम्मा प्राप्ताङ्क अक्षरमाः

समर्पित मूल्या)कनका आधारमा पुनरावलोकनकर्ताको सिफारिसः

- क तालिमको आवश्यकता छ र छैन ।
ख पदोन्नतिको लागि योग्य छ र छैन ।
ग आ.व.। को लागि थप तलव स्केलको॥ सम्म थप गर्न उपयुक्त देखिन्छ ।
३ ... ग्रेड थप गर्न उपयुक्त देखिन्छ ।

पुनरावलोकनकर्ताको

नाम, थर:

पद र तह:

हस्ताक्षर:

मिति

अनुसूची (घ)
(विनियम घञ्ज(क छ संग सम्बन्धित
कार्यसम्पादन मूल्या)कन फाराम
अधिकृतस्तर, तह ट देखि माथिका कर्मचारीको लागि

सम्बन्धित कर्मचारीले भर्ने:

(ज्ञ खण्ड (क कर्मचारीको विवरण(

कर्मचारीको नाम, थर:

कर्मचारी स)केत न):.

पद:

तह:

सेवारसमुह

कार्यालय:

मूल्या)कन अवधि: २ण्ट र र देखि २ण्ट र र सम्म :

मूल्या)कन अवधिमा काम गरेको कार्यालय:

कार्य विवरण: कर्मचारीले आफूले प्रतिवेदन अवधिमा सम्पन्न गरेको कामहरु तथा पदको निमित्त तोकिएको कार्य विवरण अनुसार प्रमुख छ वटा कामहरु उल्लेख गर्ने र ती कामहरु सम्पन्न भएको नभएको स्थिति समेत उल्लेख गर्ने : तोकिएको कार्य विवरण अतिरिक्त कार्यसम्पादन गरेको भए सो समेत उल्लेख गर्ने :

उक्त मूल्या)कन अवधिमा सम्पन्न गरेका कार्यहरु

क.स).	कामहरु
ज्ञ	
२	
घ	
ङ	
छ	

कार्य विवरणका अतिरिक्त ९भूतचब वयद मभकअचषुतष्यलण गरेका कार्य:

क.स).	कामहरु
ज्ञ	
२	
घ	
ङ	
छ	

दर्ता न) :

दर्ता मिति:

.....
सम्बन्धित कर्मचारीको हस्ताक्षर:

मिति:

(२) खण्ड (ख) सम्बन्धित सुपरिवेक्षकको मूल्याङ्कनः

पूर्णाङ्क : (घ ६)

क्र.स)	विवरण	धेरै राम्रो ठ	राम्रो छ.छ	सामान्य घ	सामान्य भन्दा कम २.छ
ज्ञा	सम्बन्धित विषयको ज्ञान, सिप र दक्षता				
रा	पदीय जिम्मेवारी अनुसार सम्पादित कामको समग्र परिमाण र गुणस्तर				
घा	निर्देशन अनुसार काम गर्ने क्षमता				
द्वा	अन्तर वैयक्तिक स्वभाव र मिलनसारिता				
छा	इमान्दारिता, नैतिकता तथा स)स्था प्रतिको प्रतिवष्टता				

जम्मा प्राप्ताङ्कः(

अक्षरमा:

हस्ताक्षर:

सुपरिवेक्षकको नाम, थर:

कार्यालय:

तह र पद:

मिति:

(घ) खण्ड (ग) पुनरावलोकनकर्ताको मूल्याङ्कनः

खण्ड (ख) मा पेस हुन आएका अ)क वा पुनरावलोकनकर्ता आफ्नै जानकारीका आधारमा कार्यसम्पादन मूल्या)कन गरी अ)क दिइनेछ :

पूर्णाङ्क : (२६)

क्र.स.	विवरण	धेरै राम्रो छ	राम्रो ढ	सामान्य घ	सामान्य भन्दा कम २
ज्ञा	नेतृत्व र स)ग)ज्नात्मक क्षमता				
रा	साधन र श्रोतको परिचालन गर्ने क्षमता				
घा	सृजनसिलता र अग्रसरता				
द्वा	कार्य चाप वहन गर्ने क्षमता				
छा	सहयोगीलाई विकसित गर्ने क्षमता				

जम्मा प्राप्ताङ्कः(

अक्षरमा:

हस्ताक्षर:

पुनरावलोकनकर्ताको नाम, थर:

पद र तह:

कार्यालय:

मिति:

समष्टिगत मूल्या)कनका आधारमा पुनरावलोकनकर्ताको सिफारिस:

क तालिमको आवश्यकता छ र छैन :

ख पदोन्नतिको लागि योग्य छ र छैन :

ग आ.व.। को लागि थप तलव स्केलको॥ सम्म थप गर्न उपयुक्त देखिन्छ :

३ ... ग्रेड थप गर्न उपयुक्त देखिन्छ :

जम्मा पूर्णाङ्कः

जम्मा प्राप्ताङ्कः

जम्मा प्राप्ताङ्क (अक्षरमा) :

पुनरावलोकनकर्ताको

नाम, थरः

तह र पदः

हस्ताक्षरः

मितिः

कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने निर्देशिका

- क प्रत्येक कर्मचारीले एक आर्थिक वर्षमा आफुले गतवर्ष भरीमा सम्पादन गरेको कामको विवरण स्पष्ट उल्लेख गरी तोकिएको कार्य सम्पादन मूल्याङ्कन फाराम एक प्रति भरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको पन्ध्र दिन भित्र सुपरीवेक्षक समक्ष दर्ता गरी पेश गर्नु पर्दछ : दर्ता मिति र दर्ता न) उल्लेख नभएको कार्य सम्पादन मूल्याङ्कन फाराम तोकिएको म्याद पछि पेश गरेको मानिनेछ : सुपरिवेक्षकले पनि आफूकहाँ प्राप्त भएको पन्ध्र दिनभित्र मूल्याङ्कन गरी कार्य सम्पादन मूल्याङ्कन फाराम पुनरावलोकनकर्ता समक्ष पेश गरिसक्नु पर्नेछ : प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र कार्यसम्पादन मूल्याङ्कन गर्ने काम गरिसक्नुपर्ने छ :
- ख कार्यसम्पादन मूल्याङ्कन फाराममा समष्टिगत रूपमा ठुल प्रतिशतभन्दा बढी अ)क प्राप्त गर्ने कर्मचारीहरूलाई मात्र पुनरावलोकनकर्ताले अनुसूचीमा उल्लेख भए बमोजिमका कुनै एक वा एकभन्दा बढी पुरस्कार प्रदान गर्न वा बशुवाको निमित्त सिफारिस गर्नसक्ने छ :
- ग पुनरावलोकनकर्ताबाहेक प्राप्त सिफारिस माथि अन्तिम निर्णय गर्ने अधिकार स)चालक समिति वा सो समितिले तोकेको अधिकारीलाई हुनेछ :
- ङ कार्यसम्पादनको अभिलेख कर्मचारी प्रशासनसम्बन्धी काम हेर्ने शाखामा रहने छ :
- ड तोकिएको म्याद भित्र आफ्नो कार्य सम्पादन मूल्याङ्कन भरी निकततम सुपरीवेक्षक समक्ष पेश नगर्ने सम्बन्धित कर्मचारीको त्यस आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनबाहेक प्राप्त अ)कमा पा)च अ)क ३६३इनेछ :
- च समयभित्र कार्यसम्पादन फाराम नभर्नेरनभराउने कर्मचारीहरूलाई विनियमानुसार विभागीय कारवाही गरिनेछ :
- छ कार्यसम्पादन मूल्याङ्कन फाराम केवल एकै प्रयोजनका लागि मात्र नभई बहुआयामिक उद्देश्यका लागि प्रयोग गर्न सकिने भएकाले यो फाराम पूर्ण जिम्मेवारीपूर्वक भर्नुपर्ने छ : लापरवाही वा अन्य कुनै कारणबाहेक वास्तविक रूपमा मूल्याङ्कन हुन नसके त्यसको जिम्मेवारी निजका सुपरिवेक्षक र पुनरावलोकनकर्ता पदाधिकारीहरूमा जानेछ :
- ज कार्यसम्पादन मूल्याङ्कन फाराम पूर्ण रूपमा गोप्य रहने छ :

अनुसूची (ढ)
(विनियम घठ संग सम्बन्धित
अपर तामाकोसी हाइड्रोपावर लिमिटेड
बिदाको माग फाराम

कर्मचारीले भर्ने					प्रशासन शाखाले भर्ने		
श्री..... मलाई निम्न बिदा आवश्यक भएकोले स्वीकृतिको लागि अनुरोध गर्दछु :					बिदाको रेकर्ड		
चिन्ह दिने	बिदाको किसिम	देखि	सम्म	दिन	सञ्चित	मागेको	बांकी
१।	३२ बिदा						
२।	विरामी बिदा						
३।	भैपरिआउने बिदा						
४।							
५।							
बिदा लिनुपर्ने कारण॥॥ कर्मचारीको सहि: नाम थर: पद: शाखा: मिति:					अभिलेख राख्नेको हस्ताक्षर:(


सिफारिस गर्ने:(

स्वीकृति दिने:

अनुसूची(छ)
(विनियम ४२(२) संग सम्बन्धित)
कर्मचारीको वैयक्तिक विवरण

कर्मचारीको छायाचित्र तस्वीर

कार्यरत कार्यालय :
कर्मचारीको पूरा नाम थर :
कर्मचारी स)केत न). :
नागरिकता न). :
क.स). कोष परिचयपत्र न). :



स्थायी ठेगाना:

जिल्ला :
न.पा.रगा.वि.स. :
वडा न). : क्षेत्र :
वडा न). : क्षेत्र :
फोन न). :
फ्याक्स न). :
पत्रमञ्जुषा न). :

हालको ठेगाना:

जिल्ला :
न.पा.रगा.वि.स. :
वडा न). : क्षेत्र :
वडा न). : क्षेत्र :
फोन न). :
फ्याक्स न). :
पत्रमञ्जुषा न). :

जन्ममिति:

साल : महिना : गते :
धर्म : लिंग : स्त्रीरपुरुष : हुलिया :

गर्दै आएको पेशा र अन्य काम :

बाबुको नाम :

पूर्व पेशा :

बाजेको नाम :

आकस्मिक अवस्थामा खबर गर्नुपर्ने

वैवाहिक स्थिति :

विवाहित भएमा पतिरपत्नीको नाम:

इच्छाएको व्यक्तिको नाम : व्यक्तिको नाम ठेगाना:

ठेगाना :

फोन न). :

शैक्षिक योग्यता सम्बन्धी विवरण:

क्र.स).	शिक्षण स)स्थाको नाम	शैक्षिक योग्यता	श्रेणी	मूल विषय	अध्ययन गरेको साल .. देखि .. सम्म	उत्तीर्ण भएको वर्ष	कैफियत

(आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि स)लग्न गर्नुहोस्

अध्ययन गर्दै गरेको भए :

शिक्षण स)स्थाको नाम:

तह :

विषय:

प्रशिक्षण तालिम:

क्र.स).	तालिम दिने स)स्था	तालिमको विषय	अवधि		श्रेणी	कैफियत
			देखि	सम्म		

(आफूले प्राप्त गरेको प्रमाण(पत्रको प्रमाणित प्रतिलिपि स)लग्न गर्नु होस् :

मातृभाषा:

लेखप९ गर्न र बोल्न जानेका अरु भाषाहरु:	ज्यादै राम्रो	राम्रो	सामान्य
ज्ञ।।
२।।
घ।।
ढ।।

रुचि तथा अरुचि क्रियाकलाप:

धेरै रुचि लाग्ने काम कुरा:

धेरै मन नपर्ने कुरा:

वर्गीकृत क्षेत्रमा कार्य गरेको विवरण:

कार्यालयको नाम	क्षेत्र	काम गरेको समय	कैफियत

		देखि	सम्म	

पूर्व नोकरी विवरण:

क्र.स).	कार्यालयको नाम	दर्जा (तह	नियुक्ति मिति	बढुवा मिति	छाडेको मिति	पदमा रही गरेको काम	कैफियत

प्रोत्साही पुरस्कार पाएको मिति तथा विवरण:

क्र.स).	प्रशंसापत्र	तलव वृद्धि	नगद पुरस्कार	अन्य	कैफियत
३					
२					
घ					
ङ					
छ					

माथि उल्लेखित विवरण सांचो हो : यसमा कुनै किसिमको फरक पारेको छैन भनी हस्ताक्षर गर्ने कर्मचारीको नाम :
हस्ताक्षर:

कर्मचारी प्रशासन शाखाको अभिलेखको प्रयोजनको लागि :

कुनै कारवाही गरिएको वा सजाय पाएको भए त्यसको विवरण:

क्र.स).	कारवाही वा सजायको किसिम	सजायको आदेश	कैफियत
ज्ञा			
रा			
घा			
द्वा			
छा			

(कैफियत महलमा विवरण भर्ने सम्बन्धित कर्मचारीले मिति सहित हस्ताक्षर गर्नुपर्ने छ :

कर्मचारी प्रशासन शाखाको अभिलेख प्रयोजनको निम्ति:

ज्ञ कर्मचारी स)केत न).

२ छड वर्ष उमेर पुग्ने मिति:

अनुसूची(ट)
(विनियम २२(२) सँग सम्बन्धित)

मिति: र र ।

अपर तामाकोसी हाईड्रोपावर लिमिटेड
बर(बुझारथ(पत्रको प्रमाण

यस कम्पनीका श्री जिम्मामा रहेको स)लग्न सूची अनुसारको नगदी जिन्सी, कागजपत्र र अरु सम्पत्ति हाल तोकिएका कर्मचारीलाई बुझाइसक्नुभएको कुरा प्रमाणित गरिन्छ :

बुझ्नेको

नाम :

पद :

हस्ताक्षर :

मिति :

बुझाउनेको

नाम :

पद :

हस्ताक्षर :

मिति :

कार्यालय प्रमुखको

नाम :

पद :

हस्ताक्षर :

मिति :

म॥ सत्य निष्ठापूर्वक सपथ लिच्छुकि कम्पनीको कर्मचारीको हैसियतले मलाई तोकिएको काम र दिइएको जिम्मेवारी मेरो १ान, विवेक र बुझिले जानेबुझेसम्म कम्पनीप्रति इमान्दार र कर्तव्यनिष्ठ रही कम्पनीको नियमावली, विनियमावलीहरु तथा प्रचलित कानूनको अधीनमा रही पूरा गर्नेछु : मेरो जानकारीमा आएको कम्पनीको कुनै पनि गोप्य कुरा कर्तव्यपालनको सिलसिलामा बाहेक अरु कसैलाई कुनै पनि अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले व्यक्त गर्ने वा स)केत गर्ने छैन :

सपथ गर्ने कर्मचारीको

नाम :
हस्ताक्षर :
मिति :
पद :
सेवा :

सपथ ग्रहण गरेको प्रमाणित गर्ने अधिकारी

नाम :
हस्ताक्षर :
मिति :
पद :
कार्यालय :